

दिप्रुड चुइचुम्मा गाउँपालिका कृषि विकास कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधी २०७५

प्रस्तावना :

कृषि क्षेत्रको समग्र विकासका लागि खाद्यान्न तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी, कृषि सङ्क, सिंचाई, कृषि प्रसार कार्यको व्यवस्थापन, संचालन र नियन्त्रण गर्ने जस्ता जिम्मेवारी स्थानीय तहमा रहेका गाउँपालिका संविधान र स्थानीय सरकार संचालन ऐन द्वारा व्यवस्था भएको,

संविधान र कानून प्रदत अधिकार र जिम्मेवारीलाई स्थानीय वस्ति र टोलस्तरमा रहेका कृषक, कृषक समूह एंव संस्था लगायतका सरोकारवालाहरूसंगको समन्वय सहभागिता र संलग्नतामा कृषि कार्यक्रम संचालन व्यवस्थापनका लागि स्थानीय नीति, ऐन, कानून योजना तथा कार्यक्रम तर्जुमा र कार्यान्वयनका साथै मापदण्ड । गुणस्तर निर्धारणको प्राप्त जिम्मेवारी र त्यसको अनुगमन र नियमन नियन्त्रणको प्रणालीगत विकासका साथै संस्थागत गर्न, कृषि विकास गतिविधिलाई लैडिगिक, वातावरणमैत्री एंव जलवायू परिवर्तन अनुकूलन, समानुपातिक र समावेशी बनाई योजना प्रणालीमा मूलप्रवाहिकरण गर्न गाउँपालिका क्षेत्रमा रहेका कृषक, विशेष गरेर सीमान्तकृत र विपन्न कृषकका आवश्यकता र प्राथमिकतालाई सहभागितात्मक योजना तर्जुमा प्रकृया अवलम्बन गरी एकिकृत र समन्वयात्मक रूपमा सम्बोधन, संचालन र व्यवस्थापन गर्न, गाउँपालिका कृषि कार्यक्रमलाई संस्थागतरूपमा विकास गर्न, कृषि वा कृषक कम्हूको उपलब्ध सेवा र सुविधामा सहज पहुँच बढाउन सम्बन्ध कृषकलाई ज्ञान, सूचना तथा प्रविधिको प्रचार प्रसारका माध्यमबाट सम्बद्ध सरोकारवाला सबैको साथै कृषकको क्षमता विकास गनु एंव समग्र उत्पादन र उत्पादकत्व बढ़ि गर्न, नागरिकलाई गुणस्तरिय सेवा प्रदान गर्न, कृषक र उपभोक्तालाई कृषि सामग्रीको उचित मुल्य प्राप्तिका लागि सहजिकरण र नियमन र नियन्त्रण गर्न, कृषि क्षेत्रमा सरकारी, निजी, सहकारी र वित्तीय संस्थाहरूबाट लगानी परिचालन गरी व्यसायिकरण र बजारीकरणका माध्यमबाट रोजगारी र आयमा बढ़ि गर्न, खाद्य सुरक्षा र संप्रभुताको अधिकार कायम गर्न गराउने कार्यमा योगदान एंव सहयोग पुऱ्यायने कार्यलाई व्यवस्थित गर्न समेत आवश्यक देखिएकोले दफा १०२ को उपदफा २ को अधिनमा रही दिप्रुड चुइचुम्मा गाउँपालिकाको कार्यपालिकाले यो कार्यविधि बनाई जारी गरेको छ ।

परिच्छेद १

१. संक्षिप्त नाम र प्रारम्भ :

क. यस कार्यविधिको नाम “दिप्रुड चुइचुम्मा गाउँपालिका कृषि विकास कार्यक्रम तथा व्यवस्थापन कार्यविधी, २०७५” रहेको छ ।

ख. प्रस्तुत कार्यविधि दिप्रुड चुइचुम्मा गाउँपालिका पारित गरि स्थानीय राजपत्रमा प्रकाशित भएको मिति देखि लागु हुनेछ ।

२. परिभाषा :

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा,

- क) “अध्यक्ष” भन्नाले गाउँपालिकाको अध्यक्षलाई सम्झनु पर्छ ।
- ख) “उपाध्यक्ष” भन्नाले गाउँपालिकाको उपाध्यक्ष सम्झनु पर्छ ।
- ग) “ऐन” भन्नाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई बुझाउँछ ।
- घ) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले दिप्रुड चुइचुम्मा गाउँपालिकामा प्रशासकीय प्रमुखको रूपमा काम गर्न जिम्मेवारी तोकीएको प्रशासकीय अधिकृतलाई सम्झनु पर्छ ।
- ङ) “कानून” भन्नाले संघीय कानून, प्रदेश कानून र स्थानीय कानून सम्झनु पर्छ ।
- च) “कार्यपालिका” भन्नाले दिप्रुड चुइचुम्मा गाउँ कार्यपालिका सम्झनु पर्छ ।
- छ) “कार्य विधि” भन्नाले दिप्रुड चुइचुम्मा गाउँपालिका कृषि विकास कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि २०७५ लाई सम्झनु पर्दछ ।
- ज) “कृषि/कृषि क्षेत्र” भन्नाले जीवन धान्न र विकास /बृद्धिका लागि आवश्यक खाना, रेशा जैविक उर्जा, जडिवुटि र अन्य बस्तु उत्पादन गर्न प्रयोग गरीने वीरुवा पशुपन्छि (माछा समेत) र ढुसी/च्याउजातको खेती वा पालन र प्रजनन सम्बन्धि कार्य वा क्षेत्र भन्ने बुझाउदछ । यसमा उत्पादन गर्नका लागि आवश्यक कृषि सामग्री सिंचाई, यन्त्र, उपकरण, प्रविधिक सेवाटेवा र उत्पादित बस्तुहरूको भण्डारण र विक्रि वितरणको व्यवस्थापन समेत गर्दछन् ।
- झ) “कृषक” भन्नाले कृषि वा कृषि क्षेत्रमा संलग्न कृषक, उद्धमी र व्यवसायी भन्ने बुझाउँदछ ।
- ञ) “गाउँपालिका” भन्नाले संविधान बमोजिम स्थापना भएका दिप्रुड चुइचुम्मा गाउँपालिका सम्झनु पर्छ यसले गाउँपालिकालाई समेत जनाउने छ ।
- त) “गाउँसभा” भन्नाले संविधानको धारा २२२ को उपधारा (१) बमोजिमको दिप्रुड चुइचुम्मा गाउँसभा सम्झनु पर्छ ।
- थ) “पदाधिकारी” भन्नाले दिप्रुड चुइचुम्मा गाउँ कार्यपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा कार्यपालिकाका अन्य सदस्य सम्झनु पर्छ ।
- द) “प्रदेश” भन्नाले संघीय इकाईमा विभाजन गरिएको नेपालको संघीय इकाईको १ नं. प्रदेश सम्झनु पर्दछ ।
- ध) “विषयगत शाखा” भन्नाले दिप्रुड चुइचुम्मा गाउँपालिका कृषि क्षेत्रको विकासका लागि स्थापना भएका महाशाखा, शाखा, इकाई तथा सेवाकेन्द्रलाई जनाउदछ । यसले अन्य विषयगत क्षेत्रको विकासका लागि दिप्रुड चुइचुम्मा गाउँपालिका स्थापना भएका शाखा वा महाशाखालाई समेत जनाउँदछ ।
- न) “मन्त्रालय” भन्नाले कृषि विषय हेर्ने नेपाल सरकारको संघीय मन्त्रालय सम्झनु पर्छ । यस शब्दले कृषि विषय हेर्ने प्रादेशिक मन्त्रालयलाई समेत जनाउँदछ ।
- प) “योजना” भन्नाले आयोजना, परियोजना तथा कार्यक्रम समेतलाई जनाउँदछ ।

फ) “वडा” भन्नाले दिप्रुड चुइचुम्मा गाउँपालिका वडालाई सम्झनु पर्छ ।

ब) “वडा अध्यक्ष” भन्नाले दिप्रुड चुइचुम्मा गाउँपालिका तथा वडाका अध्यक्ष सम्झनु पर्छ ।

भ) “वडा समिति” भन्नाले संविधानको धारा २२२ को उपधारा (४) धारा २२३ को उपधारा (४) बमोजिमको दिप्रुड चुइचुम्मा गाउँपालिका वडा समिति सम्झनु पर्छ ।

म) “सदस्य” भन्नाले,

(१) गाउँपालिकाको सम्बन्धमा दिप्रुड चुइचुम्मा गाउँ सभा वा गाउँकार्यपालिकाको सदस्य सम्झनु पर्छ र सो शब्दले गाउँ सभा वा गाउँ कार्यपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा समितिको सदस्यलाई समेत जनाउँदछ ।

(२) कृषि समितिको सम्बन्धमा दिप्रुड चुइचुम्मा गाउँपालिकामा कृषि कार्यक्रम संचालन र व्यवस्थापन गर्न दिप्रुड चुइचुम्मा गाउँपालिकामा गठन भएको कृषि समिति तथा उप समितिका संयोजक, उप संयोजक तथा सदस्य समेतलाई जनाउँदछ ।

प) “समिति” भन्नाले यस कार्यविधिको व्यवस्था अनुसार दिप्रुड चुइचुम्मा गाउँपालिकामा गठन भएको कृषि विकास समिति तथा उपसमितिलाई जनाउँदछ ।

फ) “संविधान” भन्नाले नेपालको संविधानलाई सम्झनु पर्दछ ।

व) “संघ” भन्नाले संघीय संरचनाको सबै भन्दा माथिल्लो इकाईको रूपमा रहने संघीय तह सम्झनु पर्दछ ।

भ) “स्थानीय तह” भन्नाले दिप्रुड चुइचुम्मा गाउँपालिका लाई जनाउँदछ ।

परिच्छेद २

३. कृषि कार्यक्रम संचालन र व्यवस्थापनका लागि संस्थागत संरचना :

दिप्रुड चुइचुम्मा गाउँपालिकाको संगठन संरचना :

क) दिप्रुड चुइचुम्मा गाउँपालिकाले आफ्नो क्षेत्रको आवस्यकता र प्राथमिकता अनुसार आफ्नो क्षेत्र भित्र कृषि क्षेत्रको समग्र विकासका लागि आफ्नो कार्य विभाजन नियमावली बमोजिमको कार्य संचालन गर्न गराउनमा सहयोग पुऱ्याउन कृषि महाशाखा / शाखा स्थापन गरी संचालन हुनेछ । त्यस्तै वडा वा सेवा केन्द्रस्तरमा समेत कृषि कार्यक्रम संचालन व्यवस्थापन गर्न आवस्यक प्राविधिक सेवा पुऱ्याउन सहजीकरणका लागि कृषि इकाईको स्थापना गरिने छ । उक्त महाशाखा/शाखाको काम, कर्तव्य र जिम्मेवारी गाउँ वा पालिकाले पारित गरेको कार्य विभाजन नियमावलीमा व्यवस्था भए बमोजिम हुनेछ ।

ख) उक्त महाशाखा/शाखा तथा वडा वा सेवाकेन्द्रमा कति स्थायी र करारका कर्मचारी रहने छन् भन्ने विषय गाउँपालिकाले पारित गरेको संगठन संरचना अनुसार हुनेछ ।

ग) गाउँपालिका क्षेत्रमा संविधान र ऐन द्वारा निर्धारण गरेको कृषि सम्बन्धी कार्य जिम्मेवारी सम्पादनमा सहयोग पुऱ्याउन र कृषि कार्यक्रमलाई प्रभावकारीरूपमा कार्यन्वयन गर्न गराउन गाउँपालिकाले पारित गरेको कार्य विभाजन नियमावलीको अधिनमा रही गाउँपालिका अध्यक्षको संयोजकत्वमा निम्नानुसारका सदस्य रहेका देहाय बमोजिमको कृषि विकास समिति गठन गर्ने ।

कृषि विकास समिति गठन

क) गाउँपालिका स्तरीय :

१. गाउँपालिका अध्यक्ष	-संयोजक
२. गाउँपालिका अध्यक्षले तोकेको गाउँपालिका महिला सदस्य	-सदस्य
३. गाउँपालिकाले तोकेको दलित वा अल्पसंख्यक सदस्य	-सदस्य
४. गाउँपालिकाका योजना महाशाखा /शाखा/उपशाखाका प्रमुख	-सदस्य
५. गाउँपालिका उद्योग बाणिज्य संघका प्रतिनिधि	-सदस्य
६. गाउँपालिका सिंचाई शाखाका प्रतिनिधि	-सदस्य
७. गाउँपालिका सहकारी शाखाका प्रतिनिधि	-सदस्य
८. गाउँपालिका कृषि सडक शाखाका प्रतिनिधि	-सदस्य
९. गाउँपालिका क्षेत्रमा रहेका कृषि अनुसन्धान केन्द्रका प्रतिनिधि	-सदस्य
१०. गाउँपालिका क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाका प्रतिनिधि	-सदस्य
११. गाउँपालिका भित्रका विभिन्न पेशागत कृषि उद्योगी, व्यवसायी र एग्रोभेटको प्रतिनिधि	-सदस्य
१२. गाउँपालिका स्थित बैंक/वितिय संस्थाका प्रतिनिधि	-सदस्य
१३. गाउँपालिका वित्तीय एंव कृषि सहकारी संस्थाका प्रतिनिधि	-सदस्य
१४. गाउँपालिका भित्रका उत्कृष्ट कृषक समुहको भेलावाट प्रतिनिधिका रूपमा छनौट भएका उत्कृष्ट	-सदस्य
१५. गाउँपालिका भित्रका कृषक अगुवाको भेलावाट मनोनयन भएका एकजना महिला र एकजना पुरुष प्रतिनिधि	-सदस्य
१६. गाउँपालिका वडा स्तरका एक वा सेवाकेन्द्र स्तरका एक कर्मचारी पशुसेवा र कृषिका गरी दुइ जना प्रतिनिधि	-सदस्य
१७. गाउँपालिका कृषि वा पशु सेवा शाखाका (सदस्य सचिव नभएको) शाखाका प्रतिनिधि	-सदस्य
१९. गाउँपालिकाका कृषि वा पशु सेवा महाशाखा/शाखाका प्रमुख सचिव	-सदस्य
ख) वडास्तरीय	

गाउँपालिकाको वडातहमा कृषि र पशुपंक्षी सेवा विकासमा सहयोग तथा समन्वयकालागि देहाय बमोजिमको समिति गठन हुनेछ ।

१. वडा अध्यक्ष	-संयोजक
२. वडाको महिला सदस्य	-सदस्य
३. वडाका सचिव	-सदस्य
४. वडास्तरमा कृषि सम्बन्ध गैर सरकारी संस्थाका प्रतिनिधि	-सदस्य
५. वडामा कार्यरत उत्कृष्ट कृषक समूह मध्ये भेलाबाट छनौट भएका कृषक प्रतिनिधि	-सदस्य
६. वडा स्थित कृषि वा पशु सेवाकेन्द्रका प्रमुख	-सदस्य
७. वडा स्थित कृषि वा पशु सेवाकेन्द्रका प्रमुख मध्ये जेष्ट प्रमुख	-सदस्य सचिव
क) उपरोक्त समितिहरुमा एक महिना भित्र सबै पद पूर्ति भई कार्य सुचारु गर्नु पर्ने छ ।	
ख) समितिहरुले आफ्नो आन्तरिक कार्यविधि आफै बनाई कार्य सुचारु गर्ने छन र आवस्यकतानुसार बैठक बस्ने छ, तर कम्तिमा पनि वर्षको तीन पटक समितिको बैठक अनिवार्यरूपमा बस्नु पर्ने छ ।	
ग) उपरोक्त समितिहरुमा राजिनामा पेश गरी वा अन्य कुनै किसिमले रिक्त हुन आएमा जसरि शुरुमा नियुक्ति भएको हो सोही प्रकृया पुन्याई पद पूर्ति गर्ने व्यवस्था गरिनेछ ।	

परिच्छेद ३

४. कृषि विकास समितिको काम, कर्तव्य, अधिकार, जिम्मेवारी र उत्तरदायित्व :

- १. संस्थागत सुदृढिकरण कार्य :
- क) समूह र संस्था गठन र पचालन:

प्रतेक वडा कार्यलय अन्तरगतका बस्ति/टोलमा आवस्यकतानुसारका व्यवसायिक कृषक समूह, संस्था गठन गर्ने प्रोत्साहित गर्ने । यसरी समूह गठन गर्दा महिला, पुरुष वा मिश्रित जुन उपयुक्त हुन्छ सोही अनुसार समूह गतिशिलता र व्यहारिकता हेरी गठन गर्ने । सकेसम्म उत्पादन विशेषका आधारमा समूह गठन गर्न उत्प्रेरित गर्ने एउटा समूहमा एउटा परविारको एउटा सदस्य मात्र राख्ने र एउटा समूहको व्यक्ति सकेसम्म अर्को समूहको सदस्यता नलिने गरि व्यवस्था गर्ने ।

क) विगतमा गठन भएका कृषक समूहको साथै संस्थाहरुको लगत तथा अभिलेख वडागत र कार्यप्रकृतिगत रूपमा अध्यावधिक गरी राख्ने ।

 - १. समूह - समूह मिलेर अन्तरसमूह र सहकारी संस्थामा आवद्ध हुन समूहहरुलाई उत्प्रेरित गर्ने ।
 - २. समूह वा संस्थालाई वडा कार्यालयमा दर्ता समेत गरी राख्ने र अनुदान वा कृषि सामग्रिको माग संकलन र वितरणमा यी समूह वा संस्था परिचालित गर्ने ।
 - ३. समूह वा संस्थाको विधान लगायत बैठक बस्ने, माइन्यूट राख्ने, बचत परिचालन गर्ने भए त्यसको विधि र प्रकृयामा समेत समितिले आवश्यक प्राविधिक सहयोग पुन्याउने ।

४. कृषक समूह र संस्थालाई समूहको विशेषतानुसारको तालिम, अवलोकन भ्रमण, प्रोत्साही पुरुस्कार जस्ता कार्यक्रम संचालन गरी तिनको क्षमता विकासका साथै कार्यमा उत्प्रेरित समेत गराई राख्ने ।

५. सरकारी वा गैरसरकारी तहबाट ती समूहलाई उपलब्ध गराइने श्रोत साधन, औजार, उपकरण, मल बिउबिजन, बाखा, कुखुरा आदि बारे समेत पूर्व जानकारी दिई समयमै माग संकलन गर्ने ।

६. समूह एंव संस्था मार्फत उन्नत बिउ बिजन उत्पादन स्थानीय स्तरमा नै गर्ने कार्यक्रम संचालन गरी ती समूहहरूले उत्पादन गरेका बिउ बिजन बिक्री गर्न चाहेमा स्थानीय अरीद नीति तय गर्ने र उचित मुल्यमा खरिद कार्यको व्यवस्था समेत गरी कृषकलाई प्रोत्साहित गर्ने ।

२. स्थानीय कृषि श्रोत व्यक्तिको रूपमा अनुभवी कृषक अगुवाको छनौट र संलग्नता :

क) स्थानीय स्तरमा अन्नखेती, तरकारी खेति, फलफुल खेती, माघापालन, पशुपालन, कुखुरापालन आदि कार्यमा व्यवहारिक ज्ञान आर्जन गरेका अनुभवी अगुवा कृषकहरूको ज्ञान, अनुभव र सीपलाई कृषक बाट कृषकमा व्यवहारिक रूपमा आदान प्रदान गर्न त्यस्ता उत्कृष्ट अनुभवी कृषकलाई समितिबाट छनौट गरी बिषयगत तालिम समेत प्रदान गर्ने ।

ख) यसरी तालिम प्राप्त उत्कृष्ट अनुभवी कृषकलाई कृषि प्रसार कार्यक्रममा संलग्न गराउने नीति लिने ।

ग) उत्कृष्ट भनुभवी कृषकलाई CTEVT बाट थप सीप आर्जनको अवसर समेत दिई मान्यता दिने व्यवस्था गर्ने ।

घ) गाउँपालिका क्षेत्रमा विभिन्न कृषक समूहमा तिनको आवद्धता जनाउने संस्थागत व्यवस्था गर्ने ।

ड) किसान देखि किसान मा प्रसार गर्न स्थानीय भाषा तथा परिचित व्यक्तिबाट सीप,ज्ञान प्राप्त गर्न सहज,कम खर्चिलो र समयमा उपलब्धहुनका साथै दीगो समेत हुने देखिएकोले किसान देखि किसान कार्यक्रमलाई संचालन, व्यवस्थापन र प्रोत्साहित गर्ने नीति लिने ।

३. स्थानीय एग्रोभेटको छनौट र संलग्नता :

क) गाउँपालिका क्षेत्रमा निजी क्षेत्रको संलग्नता एंव पहुँच बढाउन स्थानीय नागरिकलाई एग्रोभेट को स्थापना गर्नका लागि प्रोत्साहन गर्न र तिनलाई आवश्यक तालिम र कृषि प्रविधि समेत प्रदान गर्ने ।

ख) गाउँपालिकामा एग्रोभेट दर्ता गराई बिउ,बिजन, औषधि, सा-साना कृषि उपकरण सहज उपलब्ध गराउने व्यवस्था गर्ने ।

४. स्थानीय सहकारी संस्थाको परिचालन :

- गाउँपालिका क्षेत्रमा उत्पादनमूलक,बजारमूलक, सेवामूलक र निकासी मूलक,बचत तथा कर्जा सहकारीमा वर्गिकरण गरी तिनलाई स्थानीय तहमा इजाजत दिन सिफारिश गरिने छ र तदनुसारका सेवा सहजरूपमा कृषक समूहहरूलाई दिने गरी सहजीकरण गर्ने ।
- परिपक्क कृषक समूहलाई स्थानीय तह बाटै कृषक समूह ऐन निर्माण गरि प्रारम्भिक कृषक समूह लाई कृषक समुहमा दर्ता गर्ने अथवा कृषि सहकारीमा रूपान्तरण गर्ने कार्य अनुसूची १ बमोजिम गर्ने ।

५. कृषिको थोक तथा खुद्रा व्यापार प्रबर्द्धन :

- क) एक वा एक भन्दा बढी स्थानीय तह मिलेर कृषिको थोक र खुद्रा व्यापार प्रबर्द्धन गर्ने नीति लिइने छ र यसमा प्रदेश तथा संघीय सरकारको प्रविधिक तथा आर्थिक सहयोग समेत जुटाउने व्यवस्था गर्ने ।
- ख) कृषकले उचित मूल्य पाउने र उपभोक्तालाई पनि विचौलियाको जथाभावी मूल्यबाट जोगाउने मूल्य नीति तर्जुमा गरी लागु गर्ने ।
- ग) गाउँपालिका क्षेत्रमा खाद्यान्त तथा पशु हाट बजार, चिस्यान केन्द्र, राष्ट्रिय, अन्तर्राष्ट्रिय निकासीको व्यवस्था समेत गर्ने राष्ट्रिय बजार संग आबद्ध गराउने व्यवस्था गर्ने ।
- घ) सरकारी क्षेत्रबाट मात्र यी कार्य संभव नहुने हुँदा सरकारी निजी र वित्तीय क्षेत्रको समन्वय र साभेदारीमा यस्ता कार्य अगाडि बढाउन नेपाल सरकार र प्रादेशिक सरकारले समेत सहजिकरणका लागि गाउँपालिका मार्फत समन्वय स्थापित गर्न आवश्यक व्यवस्था गर्ने ।

६. कृषि विद्यालय र कृषि अनुसन्धान केन्द्रहरूको प्राविधिक सहयोग जुटाउने :

- क) स्थानीय वा निकटतम गाउँपालिका तथा नगरपालिकामा CTEVT बाट सम्बन्ध प्राप्त कृषि विद्यालयहरु संग दीर्घकालीन सम्बन्ध स्थापनाको व्यवस्था गर्ने ।
- ख) विद्यालयका विद्यार्थीहरूलाई कृषि समूह संग आबद्ध गराई प्रविधि स्थानान्तरणमा प्राविधिक सहयोग पुऱ्याउनका लागि संस्थागतरूपमा ती विद्यालयसंग साभेदारी सम्झौता गर्न मसौदा तयार गरी सम्बन्धित कार्यपालिकामा पेश गरी ती विद्यालयको औपचारिक सम्बन्ध स्थापित गराउने कार्यमा सहयोग पुऱ्याउने
- ग) यस कार्यमा आवश्यक देखिए स्थानीय शिक्षा/महाशाखालाई समेत आबद्ध गराई कार्य अगाडि बढाउने व्यवस्था गर्ने ।
- घ) त्यस्तै राष्ट्रिय एंव प्रादेशिक अनुसन्धान केन्द्रहरु संग पनि सहकार्यको लागि सहकार्यको ढाँचा तयार गरी स्वीकृत उन्नत प्रविधि र विजनहरु कृषकको थलोमा प्रदर्शन गराउनका लागि सहजिकरणको व्यवस्था गर्ने ।

७. कृषि प्रसारका अन्य कार्यक्रमहरु संचालन गर्ने :

दिगो कृषि विकासका लागि गर्नु पर्ने कार्य र अपनाउनु पर्ने प्रक्रियाहरु तथा नयाँ वा आधुनिक प्रविधिको प्रचार प्रसार गर्नका लागि अवलम्बन गर्नु पर्ने कृषि प्रसारका तरिकाहरु मार्गदर्शन अनुरूप गर्ने व्यवस्था गर्ने ।

८. स्थानीय योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र मुल्यांकन प्रकृया मा सहभागीता जनाउने :

- क) स्थानीय योजना तर्जुमा चरणको समय तालिकाका अधिनमा रही सहभागितामूलक समावेशी योजना तर्जुमा गर्न गाउँपालिकालाई समग्र कृषि क्षेत्रको बजेट पूर्वानुमान, मार्गदर्शन र आगामी आर्थिक बष्टमा लिइने नीति समेत निश्चित समयमा स्थानीय कृषि विकास समितिले पेश गरी योजना प्रकृयालाई सधाउ पुऱ्याउने ।

ख) कृषि विकास योजना संग सम्बद्ध नीतिगत निर्णय लिन गाउँपालिकालाई निम्न किसिमको प्रविधिक सहयोग पुर्याउने:

१. कृषि विषयगत क्षेत्रको मध्यकालिन आवधिक योजना गरी स्थानीय आवधिक योजनाको अभिन्न अंगको रूपमा मुलप्रवाहिकरण गर्ने र लगानी सुरक्षित गराउने कार्य,
२. कृषि विषयगत क्षेत्रको मध्यकालिन संरचना (MTEF) तयार गरि कम्तिमा पनि प्राथमिकता प्राप्त योजना र कार्यक्रमका लागि लगानी सुरक्षित गराउने कार्य,
३. आवधिक योजनाको लक्ष उद्देश्य र नीति तथा रणनीति बमोजिम आर्थिक योजना तर्जुमा गर्ने गराउने कार्य,
४. कृषि क्षेत्रमा संलग्न सबै सरोकारवालाको समन्वय बैठकको योजना गरी सरकारी, निजी, सरकारी तथा गैरसरकारी एंव विकास साभेदारहरूको संलग्नतामा आगामी आ.व.मा गरिने लगानीका लागि बजेट पुर्वानुमानको प्रक्षेपण तयार गरी कार्यपालिकामा समयमै प्रस्तुत गर्ने कार्य,
५. अन्य विषयगत क्षेत्र संग समन्वय गरी स्थानीय तहको योजना प्रकृयामा मूलप्रवाहिकरण गर्ने कार्य, र
६. परिच्छेदमा दिएको योजना चक्रमा सहभागिता जनाउने कार्य ।

ग) कृषि कार्यक्रम मुख्यतया कृषकको खेत बारीमा संचालन हुने हुनाले योजना तर्जुमा गर्दा नै कृषिकलाई के कस्तो प्रविधिधिक, आर्थिक वा वस्तुगत सहयोग चाहिने हो त्यस्को स्पष्ट पहिचान गरी तदनुसार कार्य गर्ने गराउन गाउँपालिकालाई आवश्यक निम्न सहयोग योजना बद्ध ढंगबाट पुर्याउने व्यवस्था गर्ने बडामा संचालन हुने कृषि कार्यक्रमलाई स्थानीय कृषक समूह, सहकारी, अगुवा वा अन्य सरोकारवालाहरूसंग अन्तरकृया गरी देहाय बमोजिमको बर्गीकरणका आधारमा बडा समितिमा प्रस्तुत गर्ने:

१. स्थानीय कृषक समूह, संस्था, सहकारी संस्था, उपभोक्ता समूह, गैरसरकारी संस्था वा कृषकको आफ्नै श्रोतबाट संचालित हुने कार्यक्रम ,
२. गाउँपालिकाको लागत सहभागीतामा संचालन हुने कार्यक्रम,
३. गाउँपालिकाको आफ्नौ श्रोतले संचालन हुने कार्यक्रम ,
४. प्रदेश तथा संघीय सरकारको अनुदानबाट संचालन हुने कार्यक्रम,
५. प्रदेश तथा संघीय सरकारबाट स्थानीय तहको समन्वयमा संचालन हुने कार्यक्रम,
६. विकास साभेदारसंगको सहकार्यमा संचालन हुने कार्यक्रम,
७. निजी क्षेत्रसंगको साभेदारीमा संचालन हुने कार्यक्रम, र
८. अन्य कुनै किसिमबाट संचालन हुने कार्यक्रम ।

९. कृषि क्षेत्र विकास र प्रवर्द्धनात्मक कार्य :

क) अनुभवी अगुवा किसान प्रवर्द्धन :

- उद्द्यमि कीसान तथा अनुभवी अगुवा किसानकालागि क्षमता विकासका कार्यक्रम संचालन गर्ने र तिनको सीप, ज्ञान र अनुभवलाई पहुँच नपुगेका कृषक सम्म पुऱ्याउन,र
- यसरी स्थानीय सीप, ज्ञान र अनुभवलाई कृषक समक्ष पुऱ्याउन सम्बन्धित समितिले नर्मस, मापदण्ड तथा ज्याला दररेटको सुझाव सहित सम्बन्धित गाउँपालिकामा पेश गर्ने र पारित गराई लागु गर्ने गराउन सहयोग पुऱ्याउने

ख) उत्तम अभ्यासको संचार, सिकाई प्रवर्द्धन :

- कृषि कार्यको उत्तम अभ्यासको आदान प्रदान, प्रचार, प्रसार (मेला, प्रदर्शनी, अवलोकन भ्रमण आदिको) योजना गर्ने ।
- एक गाउँ, वस्ति र टोल एक उत्पादन कार्यक्रमको प्रवर्द्धन गर्ने,
- व्यवसायिक कृषि र प्राविधि बारे र यस्तो तुलनात्मक लाभको व्यापाक प्रचार प्रसार गर्ने ,र
- कृषि सूचना केन्द्र, इ-कृषिप्रविधिको विकास बारे गाउँपालिकालाई राय सल्लाह दिने र आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने ।

ग) कृषि मल व्यवस्थापन :

माटो सुधार, प्रारंगिक, पदार्थ व्यवस्थापन, प्रारंगिक एंव कम्पोष्ट मल प्रवर्द्धन, दीगो कृषि विकास गतिविधि संचालन गर्ने ।

घ) तरकारी खेतिको प्रवर्द्धन र विकास :

- व्यवसायिक तथा बेमौसमी तरकारी खेति प्रवर्द्धन गर्न हरित गृह प्लास्टिक घरको प्रयोगमा व्यापकता दिने र स्थानीय परिस्थिति अनुसारका तरकारी खेति प्रोत्साहन गर्ने, तरकारी खेतिमा नवीनतम प्रविधिको जानकारी गराउने, स्थानीय तहमा सीप, प्रविधि, ज्ञान, अनुभवलाई हस्तान्तरण गर्ने,र
- स्थानीय संभाव्यतानुसार कुरिलो, च्याउ, निगालो खेति प्रवर्द्धन र विकास गर्ने र बजारीकरण गर्ने ।

ङ) फलफूल खेति प्रवर्द्धन र विकास :

फलफूलको नर्सरी स्थापना, स्थानीय संभाव्यताका आधारमा ओँप, लिची, केरा, कटहर, भुइ कटहर, सुन्तला, कागति, जुनार, मौसम, नासपति, स्याउ, अंगुर, किवी, एभओकाडो आदि जस्ता पलफूल खेतिलाई व्यवसायिक रूपमा उत्पादन बढाउने र बजारीकरणमा सहयोग पुऱ्याउने ।

च) गैरकाष्ठ तथा जडिबुटि खेति प्रवर्द्धन :

स्थानीय संभाव्यताका आधारमा गैर काष्ठ उत्पादन, जडिबुटि (पाँच औले, कुटुकि, जैतुन, तितेपाति, टिमुर, ढंटेलो, रिड्डा आदि) खेतिलाई व्यावसायिकरूपमा प्रवर्द्धन गर्नेका साथै स्थानीयस्तरमा त्यसको प्रशोधन कार्य समेत गर्न गराउन सहयोग पुऱ्याउने ।

छ) नगदे तथा विशेष वालीको व्यवसायिक खेति :

- सघन धान खेति प्रविधि (SR), उन्नत गहुँ, मकै, कोदो, फापर आदिको प्रवर्द्धन र विकास गर्ने,
- नगदे बाली प्रवर्द्धन (चिया, कफि, अदुवा, बेसार, लसुन, प्याज, केशर, अलैची, उखु, केमोमाईल, मेन्था, सजीवन आदि) तथा व्यवसायिकरण सम्बन्धि कार्य गर्ने ,र
- उन्नत जातका बिउ, बिजन उत्पादन तथा प्रवर्द्धन, नर्सरी स्थापना र सुदृढिकरण (खाद्यान्न, तेलहन, दलहन, तरकारी, भुइघास, डालेघास, फलफूल आदि) गर्ने गराउने ।

ज) कृषि सामग्री व्यवस्थापन :

कृषि सामग्री (ट्रैक्टर, ट्रेलर, थ्रेसर, पम्प, विषादि, पशु, औषधी, प्लास्टिक पाइप आदि) को प्रदर्शन र सामुहिकरूपमा प्रयोगको लागि प्रोत्साहित गर्ने ।

भ) पशुपालन तथा व्यवसायिकरण :

- उन्नत जातका तथा व्यवसायिकरणका हिसाबले बढि तुलनात्मक लाभ दिन सक्ने बाखा, बंगुर, कुखुरा, हाँस, बट्टाई, माहुरी, गाई, भैंसी, माछा, अस्ट्रच, भेडा आदि पालनमा कृषकलाई प्रोत्साहित गर्ने
- सहुलियत कृषि ऋणका साथै बीमाको व्यवस्था गर्ने ,
- दूध तथा पदार्थ उत्पादन तथा प्रशोधनको लागि उपयुक्त वातावरण बनाउने,
- गोठ तथा गोठेमल सुधार, पशुमुत्र संकलन तथा प्रयोग, जैविक विषादि प्रवर्द्धन सम्बन्ध कार्य गर्ने,
- पशु पोषण, खर्क, चरन क्षेत्र विकास व्यवस्थापन, डालेघाँस, अमरिसो आदि उत्पादन तथा प्रशोधन गर्ने,र
- पशु स्वास्थ्य सेवा व्यवस्थापन, आधुनिक प्रविधियुक्त पशु आहारा व्यवस्थापन, नश्ल सुधार, पशु शिविर, आई.पि.एम.पाठशाला संचालन गर्ने गराउने ।

ज) साना सिंचाई :

साना सिंचाई प्रविधि हस्तान्तरण तथा प्रवर्द्धन (बर्षाको पानी संकलन तथा प्रयोग, ट्युबवेल, कुलो, पानी, पोखरी, स्प्रिङ्कलर, थोपा सिंचाई, प्लास्टिक पोखरी आदि) सम्बन्ध कार्य गर्ने ।

ट) खाद्य संरक्षण तथा भण्डारण :

- स्थानीय सिंचाई गाउँपालिका तथा नगरपालिकाको खाद्यान्त उत्पादन तथा आवश्यकताको साथै खाद्यान्त अल्पता परिवारको तथ्यांक संकलन गर्ने र उपलब्धता तथा आपूर्तिको स्थिति अद्यावधिक गर्ने,र
- स्थानीय तहमा खाद्य भण्डारणको सीप हस्तान्तरण अभियुक्तिकरण, स्थानीय उत्पादन खरिदको समर्थन मूल्य निर्धारण लगायत खरिद कार्यको व्यवस्थापन गर्ने, न्यून खाद्यान्त समयमै आपूर्तिको व्यवस्था गर्ने गराउने र स्थानीय गाउँपालिकामा खाद्यान्त अल्पताको तथ्यांक अद्यावधिक गरी राख्ने ।

१०. कृषि सम्बन्ध नीति, कानून र योजना सम्बन्ध कार्य :

स्थानीय गाउँपालिका तथा नगरपालिकाको सान्दर्भिकता हेरी संघीय तथा प्रादेशिक र कानून संग नबाभिने गरी स्थानीय नीति र कानून योजना, गुरु योजना तर्जुमा, मापदण्ड निर्धारण र नियमनका लागि सम्बन्धित गाउँपालिकालाई प्राविधिक सहयोग पुऱ्याउने ।

११. स्थानीय तहमा क्षमता विकास सम्बन्ध कार्य :

- स्थानीय कृषक समूह, महिला कृषक, साना तथा सिमान्त किसान, जग्गा विहिन आदिलाई उनीहरूको चाहना र प्राथमिकतानुसारका कार्यक्रम तर्जुमा गरी संचालनको व्यवस्था मिलाउने,
- स्थानीय कृषि रोजगारीलाई मार्यादित बनाउन ज्यालाको उचित व्यवस्था गर्ने,

- कृषि भुमिको समुचित प्रयोगको नीति तय गरी साना तथा सीमान्तकृत किसान, भुमिहीन, हरुवा, चरुवा तथा हलिया आदिलाई त्यस्को उपयोग गर्न जग्गाधनी संग सम्झौता गरी पटामा जग्गा गराउने व्यवस्था गर्ने ,
- सीमान्तकृत किसान, भुमिहीन, हरुवा, चरुवा, तथा हलिया आदिमा भएको सीपको अभिबृद्धि गर्ने, नयाँ प्रविधि र त्यसको प्रयोगको समुचित व्यवस्था गर्ने , र
- सरकारबाट प्राप्त अनुदान संग यस्ता विपन्न वर्गको पहुँच बढाउने ।

१२. स्थानीय तहमा विभिन्न मापदण्ड र गुणस्तर कायम राख्न नियमनको व्यवस्था :

मासु जाँच, औषधि वा विषादिको प्रयोग, नापतौल, हाटबजार र मूल्य नियमन, ज्याला मजदुरी आदिको मापदण्ड र गुणस्तर कायम प्राप्त अनुदान संग यस्ता विपन्न वर्गको पहुँच बढाउने ।

१३. आन्तरिक कार्यविधि तथा विनियावलीको व्यवस्था :

- क) कृषि समितिको निम्न व्यवस्था समेटिएको आन्तरिक कार्यविधि पारित गरी कार्य सुव्यवस्थित गर्ने
- अध्यक्ष, सदस्य तथा सदस्य सचिव तथा वडा कृषि समन्वय समितिको कार्य जिम्मेवरीको व्यवस्था गर्ने,
 - बैठक संचालन र व्यवस्थापनको व्यवस्था मिलाउने,
 - गाउँपालिका क्षेत्रमा कृषि कार्यक्रम संचालन र व्यवस्थापनका लागि आवस्यक नीतिगत कानूनगत निर्णय लिने ,र
 - स्थानीय कृषि अगुवा परिचालनको व्यवस्था मिलाउने ।

१४. कृषि प्रविधिक जनशक्तिको प्रक्षेपण

- कृषि सम्बद्ध सबै कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी गराई कृषि क्षेत्रलाई चाहिने न्युनतम जनशक्ति र त्यसको किसिम (स्थानीय विशेष अनुसार) तह आदि निर्धारण गर्ने र स्थानीय गाउँपालिकामा राय सहित पेश गर्ने ,
- दरबन्दि स्वीकृत गराउन सम्बन्धि स्थानीय पालिकामा सिफारिश गर्ने र स्वीकृत भए पछि स्थानीय कार्यपालिका संग समन्वय गरी मागको आकृति फारम प्रादेशिक लोकसेवा आयोगमा पठाउने ,
- सिफारिश भई आएका कर्मचारीलाई कार्य जिम्मेवारी तोकी आवश्यकतानुसार महाशाखा, शाखा, उपशाखा वा वडा मा काममा लगाउने ,
- कार्य जिम्मेवारी विवरण अनुसार कर्मचारीहरुसंग कार्य सम्पादन करार गर्ने र प्रोत्साही पुरस्कार एंव दण्ड सजायको व्यवस्था र कार्य जिम्मेवारी निर्वाह गरे अनुसार गर्ने गराउने व्यवस्था मिलाउने ,र
- गैर सरकारी वा निजी क्षेत्रका जनशक्ति दोहोरो नपर्ने गरी उचित परिचालनको नीति अवलम्बन गर्ने ।

१५. संविधान, ऐन र कानून द्वारा तोकीएको कार्य जिम्मेवारीको सम्पादन, संयोजन, निक्षेपण तथा समन्वय:

- ऐनद्वारा कार्यविधिको दफा ४ मा उल्लेख भए अनुसार स्थानीय कृषक, सहकारी संस्था, बजार व्यवस्थापन, कृषि तथा वशुपालन, कृषि उत्पादन व्यवस्थापन र पशु स्वास्थ्य सम्बन्धी तथा कृषि प्रसार सम्बन्धि मुख्य शिर्षक र अन्तर्गत गाउँ कार्यपालिकाले पारित गरेको ऐन र नियमावली वा कानूनको अधिनमा रही विविध कृयाकलापमा संचालन र व्यवस्थापनको कार्य गर्ने,

- प्रदेश तथा जिम्मेवारीलाई आफ्नो क्षेत्रमा संचालनको व्यवस्था गर्ने,
- उत्त सबै प्राप्त कार्य जिम्मेवारीलाई स्थानीयतहमा कार्यरत सबै सरोकारवालाको सहकार्य वा समन्वयमा कार्य सम्पादन गरिने व्यवस्था मिलाउने ,
- बडास्तरवाट गरिने कृषि कार्यको जिम्मेवारीको सूची तयार गरी पारित गर्ने गराउन गाउँ कार्यपालिकामा सिफारिश सहित पेश गर्ने ,
- कृषि विकास समितिले तयार गर्दा गाउँ कार्यपालिकाबाट स्पष्ट परिभाषित गरिने कार्यमा सहयोग गर्ने ,
- बडामा सुम्पेको कार्य जिम्मेवारी निर्वाह गर्ने गराउन तिनको क्षमता विकासका साथै प्रविधिक सहयोग जुटाई सहजिकरण गर्ने कार्यक्रम योजनाबद्ध ढंगबाट प्रस्तुत गर्ने ।

१६. गाउँपालिका क्षेत्रमा कार्यक्रम संचालन र व्यवस्थापन कार्य,

- कृषि प्रणालीको संभाव्यता अनुसार प्रमुख उत्पादन हुने कृषि प्रणालीको पहिचान गरी गाउँपालिका वस्ति अथवा पकेटमा सोही बालि वा खेतिलाई प्रोत्साहन गर्न उन्नत ज्ञान, सीप, नयाँ प्रविधि, उन्नत वित्त विजन, मल (जैविक र रसायनिक), सिंचाई सुविधा, संस्थागत कर्जा, कृषि औजारको प्रयोगलाई प्रवर्द्धन गर्ने गराउन सरकारी, गैरसरकारी र निजी क्षेत्रबाट समेत प्राविधिक सहयोग परिचालन गर्ने,
- कृषि सम्बन्धी तथ्यांक र सुचना प्रणालीको स्थापना, अद्व्यावधिक तथा विकास तथा संरक्षण गर्ने र गाउँपालिका वस्तुगत विवरणमा समावेश गर्ने ,
- कृषि विकास कार्यक्रमलाई एक ढारप्रणालीमा अवलम्बन गरी संचालन गर्ने गराउन र सरोकारवाला सबैसंग समन्वय गरी कार्यक्रम संचालन र व्ययस्थापन गर्नका साथै स्थानीय गाउँपालिका कृषि विकास समन्वय समिति यस कार्यविधिको दफा ३ बमोजिम गठन गरि त्यस समितिको काम, कर्तव्य र जिम्मेवारी स्पष्ट पार्ने व्यवस्था गर्ने
- सहभागितात्मक योजना तर्जुमा प्रकृयाको संस्थागत सुदृढिकरण, कृषि विकास कार्यक्रमको अन्य विषय क्षेत्र अन्तर्गत संचालन हुने योजना कार्यक्रम संग अन्तरसम्बन्ध स्थापनाबाट परिपूरकता कायम गरी एकिकृत योजना प्रकृया अवलम्बन गर्न सरोकारवाला बीच पारस्परिक साझेदारीको विकास गरिने रणनीति अवलम्बन गर्ने ।
- कृषि कार्यक्रमलाई आवश्यकता र प्राथमिकता अनुसार बडा र वस्ति तहमा निक्षेपित वा प्रत्यायोजित गर्नुका साथै स्थानीय तहमा संघीय वा प्रदेशस्तरका कार्यक्रमहरूसंग पनि समन्वय गरी संचालन गर्ने ,
- कृषि क्षेत्रमा देखिएको युवा जनशक्तिको कमीलाई सम्बोधन गर्न विभिन्न उत्प्रेरणात्मक कार्यक्रम संचालन गरी कृषि पेशामा आकर्षित गरिने कार्यक्रम संचालन गर्ने ,
- स्थानीय तहमा खेतिकोलागि उपयुक्त जग्गालाई बाभो राख्न कार्यलाई दुरुत्साहित गर्न उपयुक्त जग्गाकर प्रणाली लागु गरी जग्गाको प्रयोगलाई बढावा दिने ,
- जग्गा विहिन तथा अतिकम खेति योग्य जग्गा भएका किसान लाई लामो अवधिको लागि जग्गाको पट्टा उपलब्ध गराउन गाउँपालिका आफ्नो परिवेश अनुसार अनुसूची २ बमोजिम जग्गा विकास सम्बन्धी नीति कानून बनाउनका साथै जमिन वा प्रयोग नभई खाली रहेको जग्गाको प्रयोगलाई बढावा दिने प्रोत्साहित गर्ने,
- कृषि अनुसन्धान, शिक्षा र प्रसारलाई कृषक, उद्यमी र व्यवसायीहरूको समस्या र मागको आधारमा क्रियान्वन हुने प्रणालीको विकास गर्ने,

- संघीय र प्रादेशिक अनुसन्धान फार्म वा केन्द्र तथा अन्य विस्वसनीय श्रोतबाट प्राप्त ज्ञान, सीप र प्रविधिलाई कृषक सम्म पुऱ्याउन स्थानीय श्रोत व्यक्ति, अगुवा कृषक, एग्रोभेट, कृषि शैक्षिक र गैर सरकारी संस्था लगायतका जनशक्तिलाई समेत परिचालनको व्यवस्था गर्ने ,
- रैथाने बालीको, जात, नस्ल र बौद्धिक सम्पतिको पहिचान, अभिलेखांकन, अध्ययन र अनुसन्धान गरी तिनको अनुसन्धान, संरक्षण, विकास र प्रवर्धन सम्बन्धि कार्यक्रम संचालन गर्ने,
- स्थानीयस्थरमा भएका कृषि अनुसन्धान, शैक्षिक संस्था र प्रसार निकाय बीच कार्यगत सम्बन्ध स्थापित गरि कृषि विकास विभिन्न कार्यक्रमहरु कार्यान्वयन गर्ने,र
- स्थानीयतहले सम्बद्ध पकेट अनुसारको कार्यक्रम संचालन गर्न गराउन विशेष पहल गर्ने नीति लिने र त्यसकालागी स्थानीय भाषमा समेत सामाग्रीको विकास र प्रवर्द्धनको व्यवस्था गर्ने ।

१७. अन्तरसम्बन्ध र समन्वय

स्थानीय गाउँ पालिकामा कृषि कार्यलाई संचालन र व्यवस्थापन गर्दा पारस्पारिक सहयोग समन्वय र सम्बन्धलाई एकिकृतरूपमा संचालन गर्ने गराउने र यसरी कार्य गर्दा सम्बद्ध कार्यालय संस्था वा व्यक्ति, गाउँपालिका प्रति जवाफदेहिता उत्तरदायी भई देहाय कमोजिमको कार्य गर्न गराउने व्यस्था गर्ने :

- स्थानीय कृषक परिवार, समुह र संस्था संग तिनको आवश्यकता पहिचान, प्राथमिकता, निर्धारण र श्रोत साधनमा साझेदारीका साथै सहभागितामा कार्यक्रम संचालन गर्ने गराउने,
- स्थानीय कृषक परिवार विशेष गरेर विपन्न र सिमान्तकृत परिवारलाई केन्द्र राखि उक्त कार्य गर्न गराउन वडा स्तरका साथै बस्ति टोलस्तरमा कार्यरत गैरसरकारी संस्थाको सहयोग र समन्वयमा उक्त कार्य गर्ने गराउने,
- गाउँपालिका कृषि क्षेत्र संग प्रत्यक्ष सरोकार राख्ने शाखा, महाशाखाका साथै विषयगत समिति र उपसमिति संग अन्तरसम्बन्धित विषयमा औपचारिक तथा अनौपचारिक सम्बन्ध स्थापना गर्ने गराउने र एक अर्काको कार्यक्रममा परिपूरकता कायम गर्न गराउन सदैब सकृय भूमिका निर्वाह गर्ने ,
- स्थानीयतहमा कार्यरत कृषि सेवा प्रदायकको सूचि तयार गरि नियमितरूपमा अदृश्यावधिक गराई राख्ने, यसरी सूची तयार गर्दा ती संस्थाले स्थानीय तहको के कस्ता प्रकृतिका कृयाकलाप वा कार्यक्रम बस्ति/ टोलमा परिवारमा केन्द्रित गरेका छन् त्यसको विवरण तयार गर्ने र देहोरो नपर्ने गरी कार्यक्रम समन्वयित रूपमा संचालन गर्ने व्यवस्था मिलाउने,
- संस्थामा कार्यरत प्राविधिक जनशक्तिको अधिकतम उपयोग गर्ने उपाय पहिचान गर्ने र सरोकारवालासंग छलफल गरी आपसी समन्वयमा विशेषताका आधारमा प्राविधिक जनशक्तिको परिचालनको रणनीति तय गर्ने।
- वडा वा बस्ति/टोलमा स्थीय तह वा बास श्रोत साधनबाट कृषि कार्यक्रम संचालन गर्नु गर्ने भए ती संस्था संग औपचारिक सम्झौता गरी कार्यक्रम संचालन र व्यवस्थापन गर्ने ,
- स्थानीय कार्यपालिका तथा सभाका प्रशासनिक तथा निर्वाचित पदाधिकारी संग पनि औपचारिक र अनौपचारिक सम्बन्ध स्थापित गर्न गराउन समस्त कृषि क्षेत्रको कार्यक्रम बारे अभियुक्तिकरणका कार्यक्रम संचालन गर्ने र समय -समयमा अदृश्यावधिक गर्ने गराउने व्यस्था मिलाउने ,
- अभियुक्तिकरण कार्यक्रम संचालनका लागि कृषि क्षेत्रका संभाव्यता र तिनको उचित उपयोगको स्पष्ट मार्ग चित्र प्रस्तुत गर्ने र संभाव्य मानव, आर्थिक र भौतिक श्रोत साधनको आवश्यकता वा परिचालन गर्ने रणनीति बारे जनप्रतिनिधिलाई निरन्तर जानकारी गराई राख्ने,
- संचालित अभियुक्तिकरण कार्यक्रममा खाद्य सुरक्षाको स्थिति, बचत हुने वा न्यून हुने सम्बन्धित पालिकाबाट बाहिर निकासी योग्य कृषि पदार्थको बारेमा पनि जानकारीमूलक सूचना समेटिएको

ब्रोचर बनाई जानकारी गराई राख्नु साथै खाद्यान्न वा अन्यबाली न्यून हुने वस्ति समेत पहिचान गर्ने र उत्पादनका संभाव्य क्षेत्र पहिल्याई समुचित कार्यक्रम संचालनमा ल्याउने ।

- अभिमुखकिरण कार्यक्रमबाट स्थानीय तहमा कृषि कार्यक्रम संचालनका लागि श्रोत परिचालन वा आन्तरिक वा बाह्य लगानी आकर्षित गराउने रणनीति लिने ,
- सम्बन्धित कार्यपालिका तथा सरोकारवाला गैरसरकारी संस्था, निजी क्षेत्रका पदाधिकारीलाई कृषि कार्यक्रम संचालनमा र स्थानीय लगानी बढाउने कार्यमा संलग्न गराउन निरन्तर कम्पर्क, संचार र समन्वय गर्ने गराउने व्यवस्था गर्ने ,
- स्थानीय गाउँपालिका सम्बन्धित अधिकृत वा शाखा/महाशाखा प्रमुखले कृषि कार्यक्रम संचालन गर्दा देखा परेका समस्या वा चुनौतिको समाधान आवश्यक सहयोग उपलब्ध गराउने,
- कृषि कार्यक्रमलाई स्थानीय योजना चक्रमा आबद्ध गराउन योजना तर्जुमाको प्रतेक चरण (बजेट पुर्वानुमान प्रक्षेपण, मार्गदर्शन तयारी, बडास्तरमा गरिने कार्य, स्थानीय योजना तर्जुमा समिति, अनुदान आदि सम्बन्धी) मा नीतिगत तथा कार्यगत समन्वय स्थापित गरी तोकीएको समयमा कार्य गराउने व्यवस्था मिलाउने,
- संचालित कार्यक्रमको एकल वा संयुक्त अनुगमनको व्यवस्था मिलाउन सम्बन्धित पालिकास्तरीय अनुगमन समितिसंग समन्वय गर्ने र सुचकको तयारी गर्ने र अनुगमन समितिबाट स्वीकृत दिलाई अनुगमन कार्य गर्ने गराउने र प्राप्त अनुगमन प्रतिवेदनमा समीक्ष समेत गर्ने व्यवस्था मिलाउने ,
- कार्यक्रम संचालन गर्दा उप समिति वा कार्यदल गठन गर्नु पर्ने भए आन्तरिक कार्यविधीमा समावेश गरी स्वीकृतिका लागि समितिमा पेश गर्ने,
- जिल्ला भित्रका स्थानीय तहका अन्य गाउँपालिका वा गाउँपालिका क्षेत्रमा कार्यरत प्रदेश तथा संघीय सरकारका कार्यलयका साथै गैरसरकारी संस्थाहरूसंगको समन्वयकारी भूमिका जिल्ला सभाले खेल्ने हुँदा जिल्ला समन्वय समिति संग निकटतम सम्पर्कमा रहि कार्य गर्न सम्बन्धित गाउँपालिका मार्फत समन्वयको व्यवस्था मिलाउने,र
- स्थानीय गाउँपालिका कार्यक्रमको अनुगमन र बार्षिक समीक्षा गर्दा जिल्ला समन्वय समिति संग अनिवार्यरूपमा सम्बन्धित कार्यपालिका मार्फत समन्वयको व्यवस्था गर्ने ।

प्रदेश सरकारसंगको समन्वय:

- प्रदेशतहको भूमि व्यवस्था, कृषि तथा सहकारी मंत्रालय वा विभाग संग निकटतम सम्पर्क र समन्वय गर्दा सम्बन्धित कार्यपालिका वा जिल्ला समन्वय समिति मार्फत गर्ने,
- गाउँपालिकामा संघीय तथा प्रादेशिक सरकारबाट प्रतिपादित नीति, नर्मस वा मापदण्ड लागु गर्न प्रविधिक सहयोगको आवस्यता देखिएमा स्थानीय कृषि शाखा/महाशाखा मार्फत प्रदेशिक मंत्रालय वा विभाग संग समन्वय गरी सहयोग माग गर्ने,र
- प्रदेश सरकारसंगको कार्यक्रम र बजेटमा सहकार्य तथा साभेदारी कायम गरी कार्य संचालन गर्न आवस्यक समझदारी कायम गर्नु पर्ने भएमा त्यस्तो समझदारी वा समझौताको मसौदाको ढाँचा स्वीकृत गरी कृषि शाखालाई कार्यान्वयनको जिम्मेवारी दिने कार्य संचालन गर्दा देखिएका बाधा अडकाउ फुकाउन नियमित समीक्षा गर्ने गराउने ।

परिच्छेद ५

१८. योजना र बजेट तर्जुमा प्रकृया

- कृषि विषयगत क्षेत्रको आवश्यक तथ्यांक सूचना संकलन, विश्लेषण गर्न सम्बन्धिच गाउँपालिका संग समन्वय गरी कार्य गर्ने र समस्ट कृषि क्षेत्रको वस्तुगत विवरण तयार गरी राख्ने,
- कृषि क्षेत्रको मध्यकालीन वा दीर्घकालीन रणनीतिगत विकास योजना तर्जुमा गरी कार्यपालिकाबाट स्वीकृत गराई राख्ने र उक्त योजना लिएका नीति रणनीतिलाई आवश्यकतानुसार गाउँपालिकाको आवधिक योजनामा समावेश गरी लागु गर्ने गराउने,
- उक्त स्वीकृत विषयगत क्षेत्र र आवधिक योजनाले लिएको लक्ष र उद्देश्य प्राप्तिकालागि बार्षिक योजना तर्जुमाको सिलसिलामा बजेट पूर्वानुमान र मार्गदर्शन मा समावेश गर्न सम्बन्धित गाउँपालिका संग समन्वय गर्ने ,
- गाउँपालिकाबाट बजेट पूर्वानुमान र मार्गदर्शन प्राप्त भए पछि समितिको बैठक बाट वडास्तर र गाउँपालिका स्तरीय बजेट पूर्वानुमानलाई बाँडफाँट गर्न कृषि विषय सबै सरोकारवालाको बैठक आयोजना गर्ने र शाखागत वा वडागत बाँडफाँट गर्ने र योजना तर्जुमा मा सहभागिता जनाउन कार्यक्रम समेत स्वीकृत गर्ने ।

१९. योजना तर्जुमा गर्दा प्राथमिकता दिनु गर्ने विषय :

विषय क्षेत्रगत वा आवधिक योजना तर्जुमा गर्दा कृषि क्षेत्रको सम्बन्धित स्थान विशेषको संभाव्यता हेरी देहायका आधारमा प्राथमिकरण र कृषि व्यवसायीकरणका माध्यमबाट प्राथमिकता विषयमा ध्यान पुऱ्याउने:

- आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुग्ने ,
- उत्पादनमूलक तथा छाँटो प्रतिफाल प्राप्त गर्न सकिने,
- स्थानीय जनताको जीवनस्तर, आमदानी र रोजगार बढ्ने,
- स्थानीय वासिन्दाहरुका प्राथमिकतालाई संबोधन गरी जनसहभागीता जुट्ने,
- महिलाबालबालिका तथा पिछडिएका वर्ग क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने,
- लैंगिक समानता र सामाजिकरण समावेशीकरण अभिवृद्धि हुने,
- वातावरण संरक्षण तथा सम्बद्धन, जलवायू परिवर्तन अनुकूलका लक्ष, उद्देश्य, नीति, रणनीति र कार्यक्रम प्राथमिकता समेत लाई ध्यानमा राखी बार्षिक योजना, कार्यक्रम गर्दा ध्यान दिने ।

२०. योजना तर्जुमा चरण र प्रकृया :

- गाउँपालिका बार्षिक योजना तर्जुमा गर्दा बजेट निर्धारण समितिबाट कृषि क्षेत्रको बजेट पूर्वानुमान सीमा र मार्गदर्शन तयारीमा माग भएको आवश्यक प्राविधिक सहयोग पुऱ्याउने,
- सम्बन्धित गाउँपालिकाबाट आगामी वर्षको श्रोतको अनुमान, बजेट सीमा तथा मार्गदर्शन भए पछि कृषि क्षेत्र संग सम्बद्ध सरोकारवालाहरु (विषयगत महाशाखा, शाखा, गैरसरकारी संस्था, निजी क्षेत्र, सहकारी संस्था, विषय विज्ञ आदि) को बैठक बोलाउने,
- कृषि क्षेत्र/उपक्षेत्रगत (पशु स्वास्थ, मत्स्यपालन, फलफूल खेति, तरकारी आदि) को गाउँपालिका स्तरीय र वडास्तीय पूर्वानुमानको प्राप्त वर्गीकरणलाई लगानीका क्षेत्र तोकी विषय उप-क्षेत्रगत तथा वडास्तरीय कृषि कार्यक्रमको बजेट पूर्वानुमान र मार्गदर्शन र तयार गर्ने ,
- प्राप्त बजेट पूर्वानुमान, मार्गदर्शन र अबलम्बन गरिने नीति रणनीति र विषय र भौगोलिक क्षेत्रगत लगानीको बाँडफाँट गरी सम्बन्धित साखा, सेवाकेन्द्र, वडा वा इकाइमा मार्गदर्शन सहित बजेट पूर्वानुमान पठाउने र सम्बन्धित जिम्मेवार व्यक्ति समेत तोकी योजना तर्जुमा प्रकृयाको थालनी समेत गर्ने,

- सम्बन्धित गाउँपालिका तथा विषयगत निकाय (कृषि क्षेत्र) बाट वडामा प्राप्त बजेट पूर्वानुमान र मार्ग दर्शनका अधीनमा रही कार्यक्रम र बजेट तर्जुमा गर्ने वडास्तरमा रहेका सरकारी, गैरसरकारी, सहकारी संस्था तथा निजी क्षेत्रका सरोकारवाला सबैको बैठक आयोजना गरी प्राप्त बजेट पूर्वानुमान र मार्गदर्शनको जानकारी गराइने र वडास्तरमा तथ्याङ्क, सूचना तथा बस्तुगत विवरणको आधारमा स्थिति र संभाव्यताको विश्लेशण गरी वडास्तरिय लगानीको प्राथमिकता निर्धारण गर्ने,
 - विषयगत निकाय र गैरसरकारी संस्थाको कार्यक्रम बीचमा पनि परिपूरकता कायम एकिकृत योजना तर्जुमा गर्ने गराउने,
 - सबै सरोकारवालालाई करिब एक महिनाको समय दिई वस्तिस्तरमा तर्जुमाको तालिका समेत तय गर्ने,
 - यसरी तय गरिएको समयतालिका सबै वस्ति वा कृषक समूहलाई समेत जानकारी गराई वस्ति वा समूहस्तरमा योजना तर्जुमाको थालनी निर्दिष्ट समयमा गर्ने र यसै बीचमा यदि प्रदेशतहबाट थप कृषि विषयक बजेट पूर्वानुमान वा संशोधित अनुमान गाउँपालिकाबाट प्राप्त भएमा सो समेत समावेशी गरी योजना तर्जुमा प्रकृयामा समावेश गराउने,
- क) वस्ति /टोलस्तरमा देहायको प्रकृया अबलम्बन गरी योजना तर्जुमा गरिने :
- वस्तिस्तरमा रहेका कृषक समूह, समिति तथा संस्था संग अन्तरकृया गरी तिनका माग र प्राथमिकताहरूलाई सम्बोधन गर्न र तिनले गर्न सक्ने लागत सहभागितालाई समेत संकलन गरी उनीहरूके सहभागितामा तोकीएका मापदण्डका आधारमा प्राथमिकता निर्धारण गर्ने ,
 - यसरी सबै वस्ति /टोलस्तरबाट माग र प्राथमिकता संकलन भए पश्चात सम्बन्धित वडा सचिवले विषयगत र अन्य सरोकारवालहरूसंग छलफल गरी विषय क्षेत्रगत रूपमा कार्यक्रम र बजेट छुट्याउने र बजेट पूर्वानुमानको रकम संग मेलखाने गरि एकिकृत गरी वडा अध्यक्ष समक्ष घटबढको विवरण पेश गर्ने ,
 - यदि कुनै योजना वा कार्यक्रम अत्यन्त जरूरि छ र बजेट पूर्वानुमान भित्र रहन नसकेमा गाउँस्तरीय योजनामा समावेश गर्ने गरी सुची समेत प्रस्तुत गर्ने।
- ख) वडा समितिले सबै सरोकारवाला को बैठक बोलाई यसरी वस्ति/टोलस्तरबाट संकलित भएको सूचीमा विषयगत प्राथमिकता निर्धारण अनुसार रुजु गरि वडा समितिबाट पारित गर्दा वडास्तरीय तथा गाउँपालिका योजना वर्गीकरण गरी सिफारिश सहित सम्बन्धित कार्यपालिकामा पेश गर्ने ।
- ग) यदि कुनै योजना दुइ वा दुई भन्दा बढि वडामा संचालन गरिनु पर्ने रहेछ भने ती वडा विचको समन्वय बैठक राखी अन्तर वडास्तरीय योजनाको प्राथमिकता समेत सम्बन्धित कार्यपालिकामा पेश गर्ने
- घ) गाउँ कार्यपालिका सचिवले वडाबाट प्राप्त सबै सुचीलाई तथा गाउँपालिका वा नगरपालिका स्तरीय विषयगत शाखा, महाशाखाबाट प्राप्त सुचीलाई समेत एकिकृत गर्ने र यसरि एकिकृत गरिएको सुचीलाई विषय क्षेत्रगत प्रामिकताक्रम अनुसार सुची तयार गर्नुका साथै उक्त सुचीलाई वडास्तरीय र प्रस्तुत गरिने र उक्त योजना तर्जुमा समितिमा पठाउने ।
- ङ) बजेट तथा कार्यक्रम तर्जुमा समितिले यसरी प्राप्त र योजना र कार्यक्रमलाई सम्बन्धित विषय क्षेत्रगत समिति मा छलफलका लागि पठाउने ।
- च) कृषि सम्बन्धी विषयगत समितिले यसरी वडा, विषयगत शाखा तथा कृषि सम्बन्धि गैर सरकारी संस्था निजीक्षेत्र र सहकारी संस्थाबाट प्राप्त सुचीलाई एकिकृत गरी आफुलाई प्राप्त बजेट पूर्वानुमान र मार्गदर्शन अनुसार भए नभएको हेर्नुका साथै प्रदेश र संघीय योजना तथा कार्यक्रम संग परिपूरकता कायम समेत गराउने ।

छ) कृषि संग सम्बन्धित अन्य विषयगत निकाय संग समेत पारस्परिकता हुने गरी कृषि सम्बन्धि बार्षिक तथा बहुवर्षिय कार्यक्रम र बजेट प्राथमिकता क्रम निर्धारण गरी गाउँ कार्यपालिकामा बजेट तथा कार्यक्रम तर्जुमा समितिमा राय सिफारिश सहित पठाउने ।

ज) सम्बन्धित गाउँपालिकाका लागि बजेट वक्तव्यमा पारिनु पर्ने कृषि सम्बन्धी नीति समावेश गरी कृषिमा हुने समष्टि लगानी र उपलब्धीको प्रक्षेपण सहितको नीति तयार गरी सम्बन्धित सभामा पेश गरिने बजेट वक्तव्यको मसौदा समेत तयार गरी योजना तर्जुमा समितिमा प्रस्तुत गर्ने ।

झ) योजना तर्जुमा समितिले कृषि समिति बाट प्राप्त गरेको एकिकृत कार्यक्रम, बजेट र नीति सम्बन्धित गाउँपालिकामा पठाउन अगाडी निम्न कार्य गर्ने :

- सम्बन्धित क्षेत्रमा संचालन हुने योजना र कार्यक्रममा दोहोरोपन आउन नदिने गरी आपसी तादाम्यता र परिपूरकता कायम गर्ने व्यवस्था मिलाउने,
- बजेट तथा कार्यक्रमको विषयक्षेत्रगत सम्बन्धित समितिमा पुनः छलफलगराउनु पर्ने भए गराई अन्तिम प्रस्ताव तयार गरी सम्बन्धित कार्यपालिकामा पेश गर्न आदेश दिने ,
- आवधिक योजना तयार भएको रहेछ, भने उक्त आवधिक योजनाको दुरदृष्टि, लक्ष, उद्देश्य, नीति र कार्यक्रमका प्राथमिता अनुकूल भए नभएको हेरी उक्त आवधिक, योजना संग तालमेल हुने गरी प्रस्तुत गर्ने ,
- संघीय सरकारमा नेपाल सरकारले बजेट प्रस्तुत गर्ने समय जेष्ठ १५ गते तोकीएको हुनाले बजेट वक्तव्यको संघीय नीति समेत स्थानीय तहमा असर गर्ने भए सो विषय समेत स्थानीय तहको नीति र कार्यक्रम समावेश गर्ने,
- तस्तै प्रदेश सरकारले जेष्ठ मसान्त भित्र बजेट र कार्यक्रम प्रस्तुत गर्ने हुँदा स्थानीय तहलाई असर गर्ने भए सो विषय समेत स्थानीय तहको नीति र कार्यक्रम समावेश गर्ने ,
- आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रमको अन्तिम प्रस्ताव तयार गर्ने,
- यदि वहु वर्षिय योजना रहेछ भने त्यस्को लगानीको प्रक्षेपण र उपलब्धि लक्ष समेत निर्धारण गरी प्रस्तुत गर्ने ,
- बजेट सीमा भित्र रही बजेट र कार्यक्रमको प्राथमिकीरण गर्ने र घाटा बजेट प्रस्तु गर्न बन्देज रहेको हुँदा कुनै हालतमा पनि घाटा बजेट र कार्यक्रम सिफारिश नगर्ने ,
- सम्बन्धित गाउँ सभामा प्राप्त बजेट तथा कार्यक्रममा छलफल गरी आषाढ २५ गते भित्र कार्यपालिका संग केहि थप बुझ्न गर्ने भएमा सम्बन्धित कार्यपालिकामा निर्देशन सहित प्रस्ताव सम्बन्धित कार्यपालिकामा फिर्ता पठाउने व्यवस्था गर्ने ,
- सम्बन्धित कार्यपालिका यसरी प्राप्त फिर्ता हुन आएको बजेट तथा कार्यक्रममा केहि हेरफेर गर्न उचित देखिएमा वा नदेखिएमा पुष्ट्याई सहित पुनः सम्बन्धित सभामा राय सहित पेश गर्ने,
- सम्बन्धित सभाले अषाढ मसान्त भित्र बजेट र कार्यक्रम पारित गरि सक्नु पर्ने,
- बजेट र कार्यक्रम सार्वजानिकरण: सभाबाट स्वीकृत भए पछि विभिन्न संचार माध्यमबाट सर्वसाधरणको जानकारीकालागि बजेट, कार्यक्रम र लिइएका नीति सम्बन्धित कार्यपालिकाले प्रकाशित गर्नु पर्ने छ र आ-आफ्नो वेवसाइटमा समेत राख्ने बेबस्था गर्ने ।

२१. योजना / कार्यक्रम कार्यान्वयन:

क) सबै सरोकारवालाले कार्यान्वयन र जिम्मेवारी तालिका तयार गर्ने:

- कार्यक्रम स्वीकृत भए पछि सरोकारवाला सबै विषयगत निकायले आ-आफ्नो महाशाखा शाखागत र वडागत रूपमा योजना, कार्यक्रमलाई कृयाकलापमा विभक्त गरी निश्चित कार्यतालिकामा राख्ने र यसरि कार्यतालिका तयार गर्दा जिम्मेवारी तालिका समेत तयार गर्ने, र

- यसरी तयार गर्दा कार्यक्रम कार्यान्वयनको तरिका मध्ये लिईने निम्न विकल्प जस्तै उपभोक्ता समिति, ठेक्का, पट्टा, गैरसरकारी संस्था सहकारी वा सेवा करार, अमानत मध्ये उपयुक्त विकल्पको समेत सार्वजनिक, खरिद ऐनको परिधि भित्र रही छनौट गरी प्रस्तुत समेत गर्ने ।

ख) विषयगत समितिमा कार्यान्वयन तालिमका पेश गर्ने ।

- यसरी महाशाखा, शाखागत वा वडागत कार्यक्रम र बजेट तयार भए पछि कृषि विषयगत समितिमा सम्बन्ध सबै सरोकारवाला गैर सरकारी संस्था, सहकारी संस्था र निजिक्षेत्रबाट समेत कार्यान्वयन तालिका प्रस्तुत गराउने ,
- यसमा आपसी समन्वय र परिपूरकता कायम गर्न अन्य सम्बन्धित विषयगत क्षेत्रका सरोकारवाला सबैलाई पनि आमन्त्रण गर्नु पर्ने देखिएमा सो समेत गर्ने,
- उक्त कार्यान्वयन तालिकामा के, कति, कहाँ, कसरी, कस्ले, कसवाट, कस्कालागि, लाग्ने गालत,उपलब्धि परिमाण र जिम्मेवार व्यक्ति र निकाय स्पष्ट देखाउनु पर्ने गरी तालिका प्रस्तुत गर्न लगाउने ,
- कृषि समितिले पारित गरे पछि सम्बद्ध अन्य विषय क्षेत्रगत समितिले अन्तरक्षेत्रगत परिपूरकता हेरी पारित गर्ने र सम्बन्धित भए नभएको बजेट तथा कार्यक्रम समितिमा पठाउने । बजेट कार्यक्रम समितिले मार्गदर्शन अनुसार भए नभएको हेरी सम्बन्धित कार्यपाकिलामा पेश गर्ने

२२ योजना कार्यान्वयनका लागि बजेट प्रवाह प्रकृया

- अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यक्रम र बजेटको अख्तियारी श्रावण ७ गते भित्र दिनु पर्ने व्यवस्था गर्ने ,
- प्रमुख प्रशासकीय अधिकृतले आफुले प्राप्त भएको मितिले १५ दिन भित्र तयार भएको कार्यान्वयन कार्यतालिका र बजेट र कार्यक्रमको अख्तियारी कार्यान्वयन मार्गदर्शन सहित सम्बन्धित महाशाखा, शाखा तथा वडा समितिमा पठाउने व्यवस्था गर्ने ,
- कार्यान्वयन मार्ग दर्शनमा भौतिक तथा वित्तीय प्रगति प्रतिवेदनको ढाँचा समेत राखि प्रतिवेदन पठाउने वा कार्यान्वयनको तरिका, समयमा कार्य सम्पादनमा उत्कृष्टता हासिल गरेमा पुरस्कार । नगरेमा दण्डको व्यवस्थालाई कार्य सम्पादनको अभिन्न अंगकोरुपमा राख्ने व्यवस्था मिलाउने ,
- सम्बन्धित गाउँपालिका अख्तियारी र मार्गदर्शन प्राप्त भए पछि कृषि संग सम्बन्धित कार्यान्वयन गर्ने जिम्मेवारी निकायमा कार्यान्वयन तालिका सहित कार्यक्रम र बजेट खर्च गर्ने जिम्मेवार निकाय तोकी पठाउने र यदि स्थानीय तहको प्रथमिकता पाप्त योजना वा कार्यक्रम भए सो समेत खुलाउने,
- कृषि समितिले वा शाखा प्रमुखले आफ्नो विषय क्षेत्र अन्तरगतका प्राथमिकता प्राप्त योजनाको सूची समेत सम्बन्धित जिम्मेवार निकाय र व्यक्तिलाई उपलब्ध गराउनु पर्ने व्यवस्था गर्ने,
- कार्यपालिकाका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृत संग र प्रमुख प्रशासकीय अधिकृतले सम्बन्धित महाशाखा वा शाखा प्रमुख वा वडा समिति संग कार्य सम्पादन सुचक सहितको कार्य सम्पादन करार गर्ने ,
- यदि कृषि क्षेत्रको विषयमा कार्य सम्पादन करार भएको भए तत-तत जिम्मेवारी व्यक्तिसंग सचिव वा सम्बन्धित महाशाखा कार्य सम्पादन करार समेत गर्नु पर्ने,र
- कार्यपालिकामा स्वतन्त्र कार्यसम्पादन मुल्याङ्कन समिति समेत गठन गरी सम्बन्धित महाशाखा वा शाखाको कार्य सम्पादन मुल्याङ्कन ६-६ महिनामा गर्ने व्यवस्था मिलाउने ।

२३. कार्यक्रम कार्यान्वयन प्रतिवेदन :

- अखिलयारि प्राप्त प्रतेक निकायले मासिक रूपमा वित्तीय र प्राथमीकता प्राप्त कार्यक्रमको दुई-दुई महिनामा र अन्य सबै कार्यक्रमको चौमासिक रूपमा भौतिक प्रगति प्रतिवेदन तोकीएको ढाँचामा सम्बन्धित कार्यपालिकामा पठाउने,
- यसरी पठाएको प्रतिवेदन सम्बन्धित विषयगत समितिको सचिवालय समेत उपलब्ध गराउने ,
- प्राथमिकता प्राप्त योजनाको २-२ महिनामा प्रमुख वा अध्यक्षले कार्यपालिकामा समीक्षा गरी वाधा अडकाउ भए फुकाउने र समयमा प्रगति हाँसिल गर्ने रणनीति समेत तय गर्ने,
- चौमासिक समीक्षा: विषयगत समिति र विषय क्षेत्रगत समिति (कृषि) मा समेत प्रगति प्रगतिवेदनमा कार्यपालिकामा समीक्षा हुनु भन्दा अगाडि नै समीक्षा गरि विषय क्षेत्रगत समितिका संयोजकले एकमुष्ट प्रगतिको समिक्षात्मक प्रतिवेदन प्रस्तुत गर्ने र देखापरेका प्रमुख मुद्दा वा समस्या प्रस्तुत गरी समाधानको उपाय समेतको रणनीति वैठकबाट तय गर्ने,
- चौमासिक प्रगति प्रतिवेदन जिल्ला समन्वय समिति, प्रदेश वा संघीय सरकारको सम्बन्धित मंत्रालयमा एकिकृत गरी महिना भुक्तान भएको १५ दिन भित्र प्रस्तुत गर्ने,
- बार्षिक प्रतिवेदन पठाउने: सम्बन्धित कार्यपालिकाले बार्षिक प्रतिवेदन तोकीएको ढाँचामा आर्थिक वर्ष भुक्तान भएको एक महिना भित्र सम्बन्धित जिल्ला समन्वय समिति, प्रदेश तथा संघीय मंत्रालयमा पठाउनु गर्ने, र
- प्रगतिस्थितिको आधारमा कर्मचारीको कार्यसम्पादन मुल्याङ्कन गर्ने प्रणाली स्थापित गर्ने यसका लागि प्रतेक कर्मचारीको कार्य जिम्मेवारी बिवरण प्राप्त गरी तदनुसार कर्मचारीको कार्यसम्पादन मुल्यांकन गर्ने ।

२४. अनुगमन, मुल्याङ्कन, समीक्षा र प्रतिवेदन :

क) अनुगमन:

- योजना वा कार्यक्रमको एकल वा संयुक्त अनुगमनको व्यवस्थाकालागि अनुगमन कार्यको कार्यतालिका गाउँपालिकाको अनुगमन समितिबाट स्वीकृत गराई राख्ने र बजेट समेत छुट्याउने,
- कृषि समितिले आवश्यकतानुसारको टोली गठन गरी नियमित अनुगमनको व्यवस्था मिलाउने छ ,
- अनुगमनका क्रममा नीति, र योजना, कार्यक्रम तथा आयोजनाहरूमा निम्न कुराको विश्लेषण गर्ने
 - श्रोतसाधनको प्राप्ति र प्रयोग स्वीकृत बजेट र समय तालिका अनुसार भए नभएको ?
 - अपेक्षित प्रतिफल समयमै र लागत प्रभावकारी रूपमा हासिल भए नभएको ?
 - कार्यन्यन क्षमता के कस्तो छ ?
 - के कस्ता समस्या र बाधा देखिएका छन र तिनको समाधानका निम्नि के कस्ता उपाय अवलम्बन गर्नु पर्दै ?
- सूचना प्रविधिको उपयोगबाट अनुगमन सूचना प्रणाली बर्तमानमा स्थापित गर्दा उपयुक्त हुने हुनाले अनुगमनका लागि उपगुक्त प्रणाली विकास गर्ने,
- गाउँपालिका अनुगमन सुपरिवेक्षणकालागि उपाध्यक्षको संयोजकत्वमा गठित संस्थागत संयान्त्रको व्यवस्था भएकोले उक्त संयन्त्र संग समितिले समन्वय गरी अनुगमनको व्यवस्था गर्ने,
- स्थानीय कृषि विकास समितिले पनि आफु अन्तर्गत संचालित कार्यक्रमहरूको समयमै अनुगमन गर्न कृषि विकास समितिको संयोजक वा अन्य सदस्यको संयोजकत्वमा सम्बद्ध शाखाका प्रमुख वा निजको प्रतिनिधि, गैरसरकारी संस्थाको प्रतिनिधि, कृषक समूहको प्रतिनिधि, सहकारी संस्थाको प्रतिनिधि, रहेको अनुगमन उप समिति गठन गर्ने र त्यस्को सचिव कृषि शाखा वा महाशाखाका प्रमुखले तोकेको अधिकृत कर्मचारी हुने व्यवस्था मिलाउने,

- उक्त उपसमितिले आफ्नो कार्यविधि आफै बनाउने छ र संयुक्त वा एकल अनुगमनको व्यवस्था समेत गर्ने छ, यस उप समितिले उपलब्धि र परिणामको मापन सूचक तयार गरी स्वीकृत गराई राख्ने छ। त्यस्तै कृषि सम्बद्ध अन्य सरोकारवाला गैर सरकारी संस्था, निजी र सहकारी क्षेत्र एंव विकास साभेदारका बीचमा पनि अनुगमन प्रणालीका सूचक निर्धारण गरी कृषि समितिको अनुगमन प्रणालीमा समाहित गर्न सकिने सूचक निर्धारण गरी लागु गरिने छ। अनावश्यक सूचनाहरु माग नगर्ने र आवश्यक सूचक नछुटाउने नीति समेत अवलम्बन गर्ने,
- यसरी सूचक तयार गर्दा स्थानीय गाउँपालिका वा नगरपालिका लाई कृषि क्षेत्रको के आधारभूत सूचना उपलब्ध गराउनुका साथै आवधिक योजनामा निर्दिष्ट गरेमा विषयक्षेत्रगत सूचक हरूसंग मिलान गर्न सम्भव्य गरी तदनुसारको प्रतिवेदन पठाउने व्यवस्था गर्ने,
- जिल्ला समन्वय समिति र प्रादेशिक सरकारमा पठाईने सूचना बारेमा पनि पूर्व जानकारी तत-तत निकायबाट माग गर्ने,
- अनुगमन प्रणालीलाई नियमित र व्यवस्थित बनाई सबै कार्यक्रम र भौगौलिक क्षेत्रमा पुग्न संभव नभए नमूनाको रूपमा केही बडामा र समष्टि व्यवस्थापनको अनुगमन मापनका सूचक तयार गरी तदनुसार अनुगमन गर्ने व्यवस्था समेत मिलाउने,
- स्थानीय प्राथमिकता प्राप्त बहुवर्षीय वा पूजिगत लगानी अत्यधिक भएका योजना, कार्यक्रमहरूका लागि छुटै सूचक तयर गरी नियमित अनुगमन गर्ने प्रणाली स्थापित गरिने छ र देखा परेका समस्या समयमै समाधान गरी योजना कार्यक्रम सुचारु गराउने व्यवस्था मिलाउने,
- अनुगमन कार्यकालागि लाग्ने अनुमानित बजेट समेत यसउप समितिले तय गरी समितिमा पेश गर्ने छ।
- समितिले विषयगत शाखा वा महाशाखालाई पनि सुपरिवेक्षण तथा अनुगमनका लागि बजेटको व्यवस्था गरी अनुमान गर्न गराउन आवश्यक निर्देश दिने,
- यसरी अनुगमन गराई विषयगत कृषि समिति र गाउँपालिका स्थानीय तहको समितिमा नियमित प्रतिवेदन लिने व्यवस्था गर्ने,र
- अनुगमन मुल्यांकन मा जिल्ला समन्वय समितिको समेत भूमिका रहने हुँदा विकास गरिएका अनुगमन सूचक, कार्यतालिका आदिबारे सम्बन्धित कार्यपालिका मार्फत जिल्ला समन्वय समितिमा समेत पठाउने ।

ख) मध्यावधि मुल्यांकन :

- गाउँपालिका आवधिक योजना तयार गरी संचालनमा ल्याएको छ भने उक्त योजनाको समष्टि उपलब्धि र परिणामको मापन हुने गरी बाह्य निकाय वा विशेषज्ञबाट मध्यावधि मुल्यांकन गर्ने प्रणाली अवलम्बन गर्ने,र
- बहु वर्षीय योजना वा प्राथमिकता प्राप्त योजना हरुको पनि मध्यावधि मुल्यांकन गरिने अवलम्बन गर्ने ।

ग) अन्तिम मुल्यांकन :

- योजनाका बृहतर लक्ष र उद्देश्य हाँसिल भए नभएको, कहाँ के कस्ता सबल र कमजोर पक्ष रहन गए विश्लेषण गरी व्यवस्थापनलाई उपयुक्त नीति रणनीति तय गर्न मदत पुऱ्याउन व्यवस्थाका लागि अन्तिम मुल्यांकनको व्यवस्था गर्ने ,
- गाउँपालिकाले तयार गरेको आवधिक योजनाको समष्टि अन्तिम प्रभाव मुल्यांकन गर्ने प्रावधान गर्ने,
- मूल्यांकन प्रणालीमा कृषि क्षेत्रको समेत प्रभाव मुल्यांकन गर्न गराउन व्यवस्था मिलाउने, र
- आन्तिम मुल्यांकनका लागि तेश्रो पक्षका विज्ञ बाट गर्नु गराउने व्यवस्था गर्ने ।

घ) समीक्षा :

- गाउँपालिकामा प्रत्येक चौमासिक र बार्षिक रूपमा संचालित सबै योजना, कार्यक्रम आयोजना वा कृयाकलापहरुको प्रगति समीक्षा सम्बन्धित कार्यपालिकाले गर्ने हुनाले कृषि विकास मितिले पनि समिति अन्तर्गतका सबै कार्यक्रमको समितिमा समीक्षा सम्बन्धित कार्यपालिकाले गर्ने हुनाले कृषि विकास समितिले पनि समिति अन्तर्गतका सबै कार्यक्रमको समितिमा समीक्षा गरी समीक्षाको निचोड सम्बन्धित कार्यपालिकाको समीक्षा बैठकमा पेश गर्ने,
- यस्तो समीक्षा बैठकको आयोजन गाउँपालिकाको बंठक वस्तु अगाडि निश्चित गर्ने,
- यस समीक्षा बैठकमा सरोकारवाला सबै सरकारी, गैरसरकारी, निजी, सहकारी, विकास साभेदारहरुको सहभागिता सुनिश्चित गर्ने,
- समीक्षामा आँकडा प्रस्तुत गर्नु भन्दा देखा परेका मुद्दा, समस्याहरुबाटे छलफल गर्ने र समस्या समाधानका सहज उपायको खोजि गर्ने र कुन तहबाट उक्त समस्या समाधान हुने हो सोको समेत जिम्मेवारी तोक्ने कार्य गर्ने,
- कृषि विषयक पूँजिगत खर्चमा कमी हुनमा देखापरेका समस्याको समेत समयमै निदान गरिने गरी समाधान खोज्ने,
- स्थानीय, प्रदेशिक वा राष्ट्रिय प्राथमिकता प्राप्त योजनाको २-२ महिनामा समीक्षा गरिने प्रणाली अबलम्बन गर्ने,
- विकास साभेदारहरुको सहयोगमा संचालित योजनाको समीक्षा समेत गर्ने, र
- समीक्षा बैठकमा प्राप्त गुनासाहरुलाई समेत सम्बोधन गर्ने।

ड. प्रतिवेदनः

- गाउँपालिकाले पारित गरेको आर्थिक कार्यविधि अनुसारको ढाँचामा आर्थिक प्रतिवेदनहरु मासिकरूपमा अखित्यार प्राप्त महाशाखा वा शाखा प्रमुखले तोकीएको कार्यलय वा निकायमा पठाउने ,
- भौतिक प्रगति प्रतिवेदन साधारणतय चौमासिक भुक्तान भएको ७ दिन भित्र अखित्यार प्राप्त महाशाखा वा शाखा प्रमुखले सम्बन्धित गाउँपालिकामा पठाउने व्यवस्था मिलाउने,
- यसका लागि कृषिसंग सम्बद्ध सबै सरोकारवाला बाट समय मै प्रतिवेदन संकलन गरी निश्चित फरम्याटमा राखि एकिकृत गरी गाउँपालिकाको कार्यालयमा पठाउनु पर्ने भएकोले कृषि संग सम्बद्ध निकायहरुले पनि आ-आफ्नो निकायको भौतिक प्रतिवेदन समितिका सचिव वा शाखा, महाशाखा प्रमुख समक्ष पठाउने, र
- चौमासिक प्रतिवेदनमा भौतिक प्रगतिका साथै आय व्ययको समग्र स्थिति प्रस्तुत गरिने व्यवस्था गर्ने ।

परिच्छेद ६

२५. रकम प्रवाह प्रकृया र कोष व्यवस्थापन (बजेट निकासा, आम्दानीका प्रमुख श्रोत, कोष व्यवस्थापन र संचालन)

१) खर्च गर्ने अखित्यारी र कार्यविधी :

- क) संघ र प्रदेश सरकारबाट गाउँ कार्यपालिकामा सर्त, बिशेष वा सम्पूरक अनुदानको रूपमा कृषि क्षेत्रको बजेट प्राप्त वा निकासा हुनेछ र गाउँकार्यपालिकाले पनि आफ्नो आय वा समानिकरण अनुदानबाट रकम थप गरी पठाउन सक्ने छ ।
- ख) वैदेशिक श्रोतको अनुदान, ऋण वा प्राविधिक सहायता अन्तर्गतको रकम समेत सर्त रूपमा पालिकाले निकासा पठाउने छ ,

- ग) यसरि कृषि क्षेत्रका लागि प्राप्त भएको रकम सम्बन्धित सभाबाट बजेट स्वीकृत भएको सात दिन भित्र गाउँपालिकाको अध्यक्षले सम्बन्धित प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्च गर्ने अखिलयारी प्रदान गर्ने छ,
- घ) प्रमुख प्रशासकीय अधिकृतले अखिलयारी प्राप्त भएको १५ दिन भित्र सम्बन्धित महाशाखा वा शाख प्रमुख र वडा सचिवलाई कार्यक्रम र बजेट सहित प्रचलित कानून बमोजिम खर्च गर्ने गरी अखिलयारी दिइने व्यवस्था रहेकोले कृषि महाशाखा वा शाखाले पनि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले मागेको विवरण उपलब्ध गराई समयमै बजेट निकासा गराउने,
- इ) कृषि शाखा, महाशाखाले आफुलाई प्राप्त अखिलयारी र कार्यन्वयन मार्ग दर्शन सम्बन्धित कृषि समितिमा पेश गर्ने र कार्य जिम्मेवारी तालिका बमोजिम जिम्मेवार पदाधिकारीलाई कार्यक्रमको बाँडफाँट गरी खर्च गर्न, कहिले र कसरी दिनेछ,
- उ) कृषि कार्यक्रममा वस्तुगत सहायता तथा अनुदान समेत वितरण गर्नु पर्ने हुनेले कहाँ कस्ले, कहिले र कसरी वितरण गरिने हो सोको बाँडफाँट समितिबाट गरी जिम्मेवारी किटान गरिने छ,
- छ) अनुदान र सहुलियत वितरण सम्बन्ध छुट्टै कार्यविधि सम्बन्धित कार्यपालिकाबाट पारित गराई राख्नु पर्ने छ।
- ज) प्राप्त वस्तुगत सहायता विवरण भन्दा अगाडि गुणस्तर यकीन गरी निश्चित भए पछिमात्र विवरणको व्यवस्था मिलाइने छ,
- झ) वस्तुगत सहायता अन्तर्तको पकेटहरु स्थानीय तहमै खरिद गर्नु हो भने सार्वजनिक खरिद नियमावली बमोजिन खरिद योजनामा समावेश गरी समयमै खरिदको व्यवस्था मिलाइने छ,
- ज) स्थानीय किसानबाट खरिद गर्नु पर्ने हो भने गुणस्तरको यकीन गरी मात्र खरिद गरिने छ,
- झ) विषयगत शाखा, महाशाखाले अखिलयारी प्राप्त भएको रकमको अखिलयारी प्राप्त अधिकृतले वार्षिक बजेट र चौमासिक विभाजनको परिधि भित्र रहि खर्च गर्ने, लेखा राख्ने वा राख्न लगाउने, लेखापरीक्षण गर्ने गराउने बेरुजु फछ्यौट गर्ने छ। यि सबैकार्यको जिम्मेवारी र उत्तरदायित्व सम्बन्धित अखिलयार प्राप्त अधिकारीको हुन छ,
- ज) खर्च खाता सम्बन्धित शाखा वा महाशाखा मा रहने हो वा एकिकृत कोष संचालन प्रणाली अन्तर्गत संचालन हुने हो महालेखा नियन्त्रक कार्यलयको निर्देशन बमोजिम हुने छ,
- ट) अखिलयार प्राप्त अधिकृतले खर्चको फाँटवारी र प्रतिवेदन र प्रतिवेदन गाउँपालिकामा मासिक रूपमा तोकिएको निर्दिष्ट ढाँचामा पठाउनु पर्ने छ।
- ठ) चौमासिक रूपमा स्थानीय कार्यविधि ऐन बमोजिम बजेट निकासा माग गर्नु पर्ने छ,
- ड) सम्बन्धित कार्यपालिकाले कार्षिक बजेटको १५ प्रतिशत रकम पूँजिगत खर्चमा रकमान्तर गर्न सक्नेछ र पूँजिगत खर्चबाट चालूखर्चमा रकमान्तर गर्न पाइने छैन,
- ढ) अन्य कार्य गाउँपालिकाले पारित गरेको कार्यविधी र तोके बमोजिम गर्नु पर्ने छ,
- ण) कृषि कार्यक्रममा बैदेशिक सहायता अन्तर्गतको रकम भए सम्झौता बमोजिमको शर्तका अधिनमा रही खर्च गर्नु पर्ने छ र आर्थिक प्रतिवेदन तोकिएको ढाँचामा सम्बन्धित विकास साभेदारलाई समेत उपलब्ध गराउनु पर्नेछ,
- त) यदि बैदेशिक सहयोगको प्राविधिक सहायता अन्तर्गत रकम संघीय सरकारको स्वीकृतिमा स्थानीय तह संग सम्झौता गरी कार्य संचालन गरिएको छ र रकम स्थानीय कोषबाट प्राप्त भएको छ भने द्वीपक्षय सम्झौता बमोजिमका शर्त पालना गर्नु पर्ने छ र निजले मागेको फर्म्याटमा हिसाव बुझाउनु पर्ने छ,
- थ) यि सबै कार्यको लेखापरीक्षणको जिम्मेवारी सम्बन्धित अखिलयारी प्राप्त शाखा, महाशाखा प्रमुखको हुने छ र वार्षिक रूपमा लेखापरीक्षण प्रतिवेदन सम्बन्धित विकास साभेदारलाई समेत उपलब्ध गराउनु पर्ने छ,
- द) लेखा सम्बन्ध सम्पूर्ण प्रतिवेदन वार्षिकरूपमा सभाको लेखा समितिमा प्रस्तुत गर्न कार्यपालिकामा प्रस्तुत गर्नु पर्ने छ, र

ध) बजेट कार्यान्वयन गर्दा वितीय जोखिम न्यूनिकरण र निराकरणका उपाय समेत अबलम्बन गरी न्यूनिकरण गर्ने पहल गर्ने ।

परिच्छेद ७.

२६ पारदर्शिता, जबावदेहिता तथा उत्तरदायित्व, प्रचार, प्रसार, सूचनाको हक र सुशासनका औजारहरुको प्रयोग गुनासो व्यवस्थापन

- गाउँपालिकामा गरिने कृयाकलाप, प्रदान गरिने सेवा सुविधालाई पारदर्शिता, उत्तरदायी जबावदेहि र प्रभावकारी रूपमा नागरिक प्रति सम्बेदनशिल भई संचालन गर्ने,
- यसरी संचालन गर्दा नागरिकको व्यापक सहभागितामा संचालन गर्न गराउने,
- गाउँपालिकामा कार्यक्रम संचालन गर्दा सुशासनका मूलभूत मान्यता जस्तै कानूनको शासन, आर्थिक अनुशासन, मानव अधिकारको पूर्ण प्रत्याभुति, विकेन्द्रीकरण तथा भ्रष्टचारमुक्त प्रशासन जस्ता असल शासनका आधारभूत मान्यतालाई आत्मासात गर्दै कार्य गर्ने संस्कृति अबलम्बन गर्ने ,
- गाउँपालिका शुसान कायम गर्न गराउन समितिले विशेष पहल गर्ने छ र स्थानीय सरकारबाट कृषि कार्यक्रममा सुशासन प्रत्याभुति दिलाउन असल शासनका निम्न मूल्य मान्यताको अबलम्बन गर्ने,
- स्थानीय कृषिकार्यक्रममा सम्बद्ध सबै कर्मचारी र संघ संस्था स्थानीय गाउँपालिका प्रति उत्तरदायी भई कार्य गर्ने छन र तोकीएको जिम्मेवारी तोकीएको समयमा सम्पादन गरी जबाफदेहि प्रशासन संचालन गर्ने ,
- गाउँपालिकामा र कृषि समिति बीच कार्य जिम्मेवारीको स्पष्ट बाँडफाँट कार्य विभाजन नियमावलिमा व्यवस्था गरी गरिनुका साथै कृषि सम्बन्धि कार्यकालागि जिम्मेवार संस्थाकोरुपमा यस समितिको विकास गरिने छ र समितिले पनि सम्बद्ध कार्यलायलाई कार्यजिम्मेवारी किटान गरी जिम्मेवार बनाउने,
- महाशाखा, शाखा, उपशाखा र इकाई कार्यालयले आफ्नो मातहातका कर्मचारीको कार्य विवरण तयार गरी तदनुसार जिम्मेवारी किटान गर्ने ।
- कृषि सम्बद्ध सबै शखा, महाशाखा प्रमुख बीचमा कार्यसम्पादन करार गरिने छ र उक्त करारको संस्थागतरूपमा नियमित समीक्षा गर्ने गराउने व्यवस्था मिलाउने,
- कृषि सम्बद्ध सबै महाशाखा, शाखा वा कार्यलयले आफ्नो शाखा वा महाशाखाबाट उपलब्ध गराइने सेवा, सुविधा लाई निर्दिष्ट ढाँचामा नागरिक वडापत्रमा प्रकाशित गरि राख्ने व्यवस्था गर्ने
- विकास निर्माणका कार्यमा नागरिको सहभागिता बढाउन सहभागितात्तमक समावेशी योजना प्रकृया अनिवार्य अबलम्बन गरिने छ र कार्य संचालन गर्दा नागरिकको संलग्नता र स्वामित्व प्राप्त हुने गरी गरिने छ । यसरी कार्य गर्दा विशेष गरेर अत्यसंख्यक, सिमान्तकृत वा साना किसान र महिला प्रति विशेष सम्बेदनशील रहने गरी कार्य व्यवस्था मिलाउने ,
- निश्चित रकम भन्दा माथिको विकास निर्माण कार्यमा सबै विवरण देखिने गरी योजना स्थल र सार्वजनिक स्थानमा सूचना पाटीको (होर्डिङ बोर्डको) व्यवस्था गर्ने,
- नागरीक गुनासो सुन्ने र संबोधन गर्ने संस्थागत संयन्त्र स्थापित गरी कृयाशिल गराइने छ र हेल्लोसरकार र हटलाइन जस्ता व्यवस्था सम्बन्धित कार्यपालिकाले गर्न पहल गर्ने,
- सुशासनका औजार जस्तै सार्वजनिक/ सामाजिक परीक्षण, नागरीक सुनुवाई, नागरीक पृष्ठपोषण प्रतिवेदन सम्बन्धित कार्यविधिमा तोकीएको समयमा गर्ने गराउने व्यवस्था मिलाउने ,
- नागरीक वा सर्वसाधरणकालागि आफ्नो आय-व्ययको विवरण सार्वजनिक गर्ने गराउने र कार्यलयको वेवसाइटमा समेत नियमित रूपमा राख्ने व्यवस्था मिलाउने,
- आन्तरिक र आन्तिम लेखापरिक्षण गराउने र बेरुजुलाई समयमा नियमित, असूलउपर गरी फछ्यौट गर्ने गराउने व्यवस्था गर्ने ,

- सार्वजनिक खरिद ऐन नियमावली बमोजिम खरिद कार्य गर्ने गराउने,
- आचार सहिता अनिवार्यरूपमा परिपालन गर्ने गराउने,
- सूचानाको हक सम्बन्धि ऐनको पालना गरिने र बर्गिकृत बाहेकका सबै सूचनाको पहुँचमा पुऱ्याउने,
- बार्षिक कार्यक्रम र बजेट र चौमासिक तथा बार्षिक प्रगति प्रतिवेदा आमसंचार मार्फत सार्वजनिक गर्ने गराउने र कार्यलयको सूचना पाटी र वेब-साइटमा राख्ने ,
- निर्णय गर्दा कानूनसम्मत प्रकृया पुऱ्याईमात्र अखित्यारवालाले निर्णय लिने छ र निर्णयको वैधताका साथै सार्वजनिक नागरिकको ग्रातता समेत प्राप्त गरिने गरी कार्य गर्ने ,
- विकास निर्माणका कार्यक्रम योजना तथा सेवा प्रवाहलाई क्रमशः स्वीकृत कार्यतालिका र नागरिक वडापत्रमा तोकीएको समयमा सम्पन्न गर्ने गराउने,
- भ्रष्टचार शुन्य सहनशिलता अपनाउने छ र कुनै पनि भ्रष्टचार हुन नदिने वातावरण शृङ्जना गराउने,
- सबै पदाधिकारीले सम्पति विवरण समयमा नै तोकिएको कार्यलयमा पेश पद्धति अवलम्बन गर्ने ,
- अनुदान वा वित्तविजन वा सरकारी श्रोत विवरणको कार्यविधि स्वीकृत गराई मात्र बितरणको व्यवस्था गुनासो नआउने गरी गर्ने गराउने छ र सम्भव भए सम्म विपन्न वर्ग र सीमान्त किसानलाई उपलब्ध हुने गरी कार्यविधिमा व्यवस्था गर्ने,र
- वित्तिय जोखिम न्यूनिकरणका सबै उपाय अवलम्बन गर्ने ।

२७ . खारेजी र वचाउ :

गाउँपालिकामा संचालित कृषि कार्यक्रम यसै व्यवस्था बमोजिम संचालन भएको मानिने छ ।